

सूचना हुक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) तथा सूचना हुक सम्बन्धी
नियमावली २०६४ को नियम ३ बमोजिम सार्वजनिक गरिएको



२०८१ साउन १ देखि २०८१ असोज मसान्तसम्म
सम्पादित प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)



थाहा नगरपालिका

नगर कार्यपालिका कार्यालय

इन्द्रायणी चौर, मकवानपुर

फोन: ०१७-४०००५६ र ०१७-४०००६६

२०८१ कात्तिक





२०८१ साउन १ देखि २०८१ असोज मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)

प्रकाशक:

थाहा नगरपालिका

सूचना प्रकाशन, अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा

फोन नं. : ०५७-४०००५६ र ०५७-४०००६६

इमेल : thahamunicipality@gmail.com

प्रकाशन : २०८१ कार्तिक ९ गते



पृष्ठभूमि:

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका प्रह्लादपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पाल पालुड र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । तत्पश्चात् नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार मकवानपुरको साविकका गा.वि.स.हरु मध्ये थाहा नगरपालिका (२०७१ सालमा घोषणा भएको), आग्रा, टिस्टुड र चिल्लाड गाविसलाई समायोजन गरी थाहा नगरपालिका गठन गरिएको हो ।

जनतालाई सुसुचित एवं जागरूक वन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाउनु हुने दिवंगत रूपचन्द्र विष्टको स्मरण गर्दे यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । ऐतिहासिक टिष्टुड पालुड शहरको नामबाट परिचित यस पूरानो शहरलाई नगरपालिका घोषणा गर्न वि.स २०५२ सालदेखि पहल शुरु भएको थियो । यो नगरपालिका महाभारत श्रृखलाको मध्य भागमा उपत्यकाको रूपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरुको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेका कारण यस नगरलाई पर्यटकीय नगरिको रूपमा विकास गर्न सकिने ठुलो संभावना रहेको छ । प्रशस्त उर्वर कृषि भुमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिब बीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाण्डौ जोडेको छ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिब बीच भागमा पर्ने यो नगरबाट दुवै शहरको सडक दुरी करिब ६५ कि.मि रहेको छ ।

कुल क्षेत्रफल १९१.१२ वर्ग कि.मि. रहेको यस थाहा नगरपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकीय गन्तब्य नगर हो । पर्यटकीय गन्तब्यहरुको विविधकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान विकास तथा पर्यटकीय पुर्वाधारहरुको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रूपमा विकास गर्न नगरपालिकाले आफ्नो योजनामा समेट्दै विकास कार्य गरिरहेको छ ।

वडागत विवरण:

साविक गा.वि.स.	साविक गाविसको वडा	हाल (थाहा न.पा.) को वडा
पालुड	१ र २	१
बज्रबाराही	६ र ७	
पालुड	३, ४, ५, ६, ७, ८ र ९	२
दामन	१, २, ३ र ४	३
दामन	५, ६ र ७	४
दामन	८ र ९	५
बज्रबाराही	८ र ९	
बज्रबाराही	१, २, ३, ४ र ५	६

आग्रा	२, ३, ४, ५ र ६	७
आग्रा	१, ७, ८ र ९	८
चित्लाड	१, २, ३, ४, ५ र ८	९
चित्लाड	६, ७ र ९	१०
टिष्टुड	१, २, ३ र ५	११
टिष्टुड	४, ६, ७, ८ र ९	१२

उल्लेखित सिमाइकन तथा वडा विभाजन सम्बन्धी विवरण स्थानीय तहको सीमा निर्धारण आयोगको प्रतिवेदन र नेपाल राजपत्र, २०७३ बमोजिम उल्लेख गरिएको हो ।

नगरपालिकाको काम कर्तव्य र अधिकारः

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने:-
- (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
- (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
- (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
- (ड) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
- (झ) अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण,
- (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,



(७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, संकलन र व्यवस्थापन,
- (३) ट्रैकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्प, जिपफ्लायर, च्याफिक्टिङ, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुगां, गिड्डी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीदुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याकंको आदान प्रदान,
- (१०) सधीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

ड. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सगाठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सगाठन तथा व्यवस्थापन सर्वेक्षण गरी सगाठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्राविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।



च. स्थानीय तथ्याकं र अभिलेख सकलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सख्लन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको सकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख सकलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याकंन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याकंन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) संघीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) संघीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याकंन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको 'घ' वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याकंन र नियमन,



- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकान, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्रूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

भ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,

(१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन।

ज. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याकं प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाकान,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुगे पूल, पुलेसा, सिँचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन



- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, प्रबन्धना र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साभा सरोकार तथा साभेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलपिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाधारणका, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैगिंग सशक्तीकरण सूचांडक, राजश्व तथा आयव्यय समेतको तथ्याक सकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्वचित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिस्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्धी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।



त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

थ. बेरोजगारको तथ्याकं सकलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सकलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं सकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको सकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,

- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याकं सकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बित्रिजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्ग संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्रागारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।



ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साइकन तथा बस्तीहरूको परिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,

- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याकं व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य।



प. जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) ढुगां, गिड्डी, बालुवा, नुन, माटो, खरीढुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खरेजी र व्यवस्थापन,
- (८) भौगोर्धिक नक्सा प्रकाशन।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातात्त्व, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून बिरुद्धका कुरीति तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य।
- (३) गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साभा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ।
- (४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,



- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
(६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन।

ख. स्वास्थ्य

- (१) संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन।

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकलन सम्बन्धी व्यवस्थापन।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी संकलन, समन्वय र नियमन,



- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सकलन।

ड. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बद्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगींको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगींको अभिलेखाकान्न र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकान्न,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन।



च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याकं र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याक

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

झ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा बाँडफाँट।

ट. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन।

नगरपालिकाको अतिरिक्त अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क. भूमि व्यवस्थापन

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,

- (२) संघीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन।
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन।



ख. सञ्चार सेवा

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राइज्ट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साखेदारी र सहकार्य।
- (६) संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यीविधि बनाई लागू गर्न सक्नेछ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ।

(ठ) संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण।

वडा समितिको काम, कर्तव्य र अधिकार:

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सख्लन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याक अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,

(३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको बडाको पाश्वीचित्र तयार तथा अद्यावधिक गर्ने,



ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालकलब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) बडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) बडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) बडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको सकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा बडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण सकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) बडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) बडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) बडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) बडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्चाउने,
- (२४) घरेलु उद्योगको लगत सकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) बडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,



- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसांस्कृतिक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक बन, बनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
- (२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ड. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,




- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६) घर जगा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,
- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्याकान्त सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने।
- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट बडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म बडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ।

(४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।

थाहा नगरपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्य विवरणः

थाहा नगरपालिका नगर कार्यपालिकामा कार्यरत कर्मचारी विवरणः



નોંધ: સ્વાસ્થ્ય સેવા વાદોએ અન્ય સેવાઓ હાકસ પણી રૂઢ દેખિ સાર એપરિટિવ એટે ઇ સભિતાના અનુભૂત ચીયે તરત જાહેરેલ આનંદાના માટે રોડી એપરિટિવ નોંધ કરો.

कार्य विवरणः

प्रमुख प्रशासकीय अधिकृतः

- (१) गाउँपालिका तथा नगरपालिकाको प्रशासकीय प्रमुख रूपमा काम गर्ने एक प्रमुखको रूपमा गर्ने एक प्रमुख प्रशासकीय अधिकृत रहने छ ।

(२) स्थानीय कानूनद्वारा प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार नतोकेसम्मको लागि प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,

(ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,

- (ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकन गर्ने, गराउने,
- (घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउन, लेखापरीक्षण गराउने तथा बेरुजु फैश्यौट गर्ने, गराउने,
- (ङ) आयोजनाहरुको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकम पेश गर्ने,
- (च) गाउँपालिका वा नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
- (छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्ध आवश्यक कार्य गर्ने, गराउने,
- (ज) कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- (झ) न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णण सम्बन्ध मिसिल संरक्षण गर्ने, गराउने,
- (ज) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- (ट) सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्ध कार्य गर्ने, गराउने,
- (ठ) सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने,



प्रशासन महाशाखा:

- (१) नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्ध नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचानल गर्न सक्ने :-

 - (१) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (२) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (३) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (४) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
 - (५) गाउँ वा नगर सरसफाई सम्बन्ध मापदण्डको कार्यान्वयन,
 - (६) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (७) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - (८) विपद् व्यवस्थापन सम्बन्ध खोजी, उद्धार, राहत तथा पनुस्थितिपाना,
 - (९) अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण,
 - (१०) छाडा पशु चौपायाको नियन्त्रण,
 - (११) अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (१२) कार्यपालिकाले तोकेको अन्य कार्य।
 - (१३) स्थानीय सेवाको व्यवस्थापन सम्बन्ध नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
 - (१४) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
 - (१५) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,

- (१६) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,
- (१७) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (१८) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (१९) स्थानीय सेवाको व्यवस्थापन सम्बन्ध अन्य कार्य,
- (२०) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसार्विक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- (२१) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (२२) भूमिको वर्गीकरण अनुसारको लगत,
- (२३) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (२४) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (२५) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्ध अन्य कार्य ।



योजना महाशाखा:

- नगरपालिकाको आवश्यकता अनुरुप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा तयार गरी का.अ. समक्ष पेश गर्ने ।
- योजना छनौटमा टोल विकास संस्थालाई प्राविधिक सहयोग उपलब्ध गर्न लगाउने
- एकिकृत विकाससंग सम्बन्धित निकायहरूसंग निकटतम सम्पर्क कायम गर्न का.अ.लाई सहयोग गर्ने ।
- बार्षिक योजना तयार गर्दा अद्यावधिक योजनासँग मिलान हुने गरी तयार गर्नलाई सहयोग गर्ने ।
- आगामी वर्षको स्वीकृत योजना सम्बन्धित निकायमा पठाउन का.अ.लाई सहयोग गर्ने ।
- योजना तथा कार्यक्रमको सम्भाव्यता अध्ययन, डिजाइन, लागत अनुमान आदि कार्यहरु गर्न लगाउने ।
- व्यवस्थित शहरी विकासका लागि राय सल्लाह सुझावका लागि का.अ.लाई सहयोग गर्ने ।
- विकास निर्माणसंग सम्बन्धित विभिन्न सूचना एवं तथ्यांक संकलन गर्न लगाई सो उपर आवश्यक कारवाही अगाडि बढाउन लगाउने ।
- योजनाको डिजाइन, लागत अनुमान सहितको विस्तृत विवरण तयार गर्न लगाई सम्बन्धित टोल विकास संस्था, उपभोक्ता समिति र वडा समितिलाई समयमानै उपलब्ध गर्न लगाउने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वय गर्ने प्रक्रिया मिलाउन लगाई राय सहित का.अ. मार्फत पेश गर्न लगाउने ।
- ठेक्का द्वारा गराइने कार्यहरुको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्झौतासंग सम्बन्धित आवश्यक कार्यहरु गर्ने लगाउने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरूमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न लगाउने ।
- संचालित योजनाहरूको अनुगमन र मूल्यांकन समयमनै गर्न लगाउने ।

- नियमानुसार योजनाको होडिड बोर्ड योजना स्थलमा राख्न लगाउने व्यवस्था मिलाउने । योजनाको अन्तिम भुक्तानीका लागि का.अ. समक्ष पेश गर्न लगाउने ।
- आयोजना सम्पन्न भएपछि सम्पन्न प्रतिवेदन तयार गर्न लगाई अन्तिम भुक्तानीका लागि का.अ. समक्ष पेश गर्न लगाउने ।
- आयोजनाको समीक्षा गर्ने प्रतिवेदन तयार गर्ने र प्रतिनिधिहरूलाई सम्बन्धित क्षेत्रमा पठाउन सहयोग गर्ने ।
- ढूला प्रकृतिका आयोजनाहरु मर्मत सम्भार गर्नुपर्ने भएमा सोको लगत तयार गरी आवश्यक कारबाहीका लागि का.अ. समक्ष पेश गर्ने ।
- उपभोक्ता मार्फत् योजना मर्मत सम्भारको लागि उपभोक्ताबाट शुल्क उठाई उपभोग गर्न उत्प्रेरित गर्न सहयोग गर्ने ।
- नगरपालिकाको स्वामित्वमा रहेका पसल क्वलहरूको समयसमयमा निरीक्षण गरी मर्मत सम्भार गर्नुपर्ने भएमा का.अ. समक्ष राय सहित पेश गर्न लगाउने ।
- घर नक्षापास उपशाखाले गरेका कार्यहरूको रेखदेख, आवश्यकता अनुसार निरीक्षण एवं मूल्यांकन आदि गर्ने ।
- घर नक्सा पास गर्दा राय सहित स्वीकृतिका लागि का.अ. समक्ष पेश गर्न लगाउने ।
- सडकहरूको वर्गीकरण नामाकरण र मापदण्ड निर्धारणका लागि आवश्यक कार्यहरु गर्न लगाउने ।
- वैज्ञानिक घर नम्बर प्रणालीको व्यवस्था गर्न लगाउने ।
- यस शाखा संग सम्बन्धित समस्याहरु आइपरेमा सो समाधानका लागि राय सहित का.अ. समक्ष पेश गर्ने ।
- आवश्यक स्थानमा सडक बत्ती राख्न लगाउने र आवश्यकता अनुसार मर्मत सम्भार गर्न लगाउने र सो सडक बत्तीको लगत अद्यावधिक गर्न लगाउने
- न.पा.मा रहेका सवारी साधनहरूको उचित र सुरक्षित प्रयोगका लागि आवश्यक नीति निर्माणमा का.अ.लाई सहयोग गर्ने ।
- उक्त निर्माण गरिएको नीति अनुरूप सवारी साधनहरु संचालन भए नभएको निरीक्षण गर्ने ।
- सवारी साधनहरु आवश्यकता अनुसार मर्मत सम्भारका लागि आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक प्रतिवेदन समयमानै सम्बन्धित निकायमा पठाउन लगाउने ।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक रूपमा समिक्षा बैठक राखी छलफल गराउने ।
- भवन निर्माण आचार संहिता लागू गर्न का.अ. लाई सहयोग गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरूको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- जि.आई.एस. व्यवस्थित गरी व्यवस्थापन गर्ने ।

सामान्य प्रशासन तथा उद्योग विकास शाखा:



- कार्यालयको सुरक्षा र सरसफाई तथा कर्मचारीहरुको खटनपटन गर्ने
- कर्मचारीहरुको व्यक्तिगत विवरण, विदा तथा अन्य रेकर्डको अद्यावधिकता गर्ने
- न.पा.का प्याड, छापको सुरक्षित प्रयोग गर्ने
- विभिन्न वैठकहरुको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिकाको सुरक्षा गर्ने
- सिफारिससंग सम्बन्धित कार्यहरुको यथासक्य छिटो सम्पादन र कागजातहरुको अभिलेख व्यवस्थित गर्ने
- आवश्यक कर्मचारीहरुको दरबन्दी सूजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- स्वीकृत दरबन्दी अनुसार नयाँ नियुक्ति तथा बढुवा सम्बन्धी सूचनाहरु व्यवस्थित रूपमा राख्ने ।
- कर्मचारीको कार्यविवरण तयार र आवश्यकता अनुसार नियमित रूपमा परिमार्जन समेत गरी अद्यावधिक राख्ने ।
- आवश्यकता अनुसार कर्मचारीलाई खटाउने कार्य तोक्ने ।
- अस्थायी कर्मचारीको म्याद थप सम्बन्धमा समयमै जानकारी गराउने ।
- प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाई छिटो, छरितो एवं सर्वसुलभ रूपमा सेवा तथा कार्यसम्पादन गर्ने गराउन आवश्यक सहयोग गर्ने ।
- कर्मचारीहरुको वैयक्तिक विवरण, विदा तथा काजको अभिलेख दुरुस्त राख्ने ।
- आवश्यकता अनुसार अन्य प्रशासनिक कार्य गर्ने ।
- समयमै पत्राचार गर्ने र वुभाएका पत्रहरुको भर्पाई व्यवस्थित रूपमा राख्ने ।
- वैठकमा भएका निर्णयहरु लेखन कार्यमा सहयोग गर्ने तथा निर्णय पुस्तिका सुरक्षित साथ राख्ने ।
- निर्णय उतार गरि सम्बन्धित निकायमा पठाउने ।
- निर्णय प्रतिलिपि समयमै तयार गर्ने ।
- नियमानुसार तोकिएका क्षेत्रहरुमा सिफारिशका लागि आवश्यक कागजातहरु तयार गर्ने ।
- भएका सिफारिशहरु सम्बन्धित सेवाग्राही लाई उपलब्ध गराई कार्यालयको प्रति सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
- कार्यालय खोल्ने, बन्द गर्ने तथा सरसफाई आदिको बन्दोबस्त गर्ने गराउने ।
- कार्यालयको सुरक्षार्थ दैनिक पालो पहराको जिम्मा दिने ।
- कर्मचारीको दैनिक उपस्थिति-हाजिरी र लग्बुक कार्यान्वयनमा ल्याउने ।
- निर्वाचित जनप्रतिनिधि तथा पदाधिकारीहरुको व्यवस्थित रूपमा अभिलेख राख्ने ।
- नगर प्रमुख, उपप्रमुख एवं बडा अध्यक्षहरुको कार्यकक्षको सरसफाई लगायतका अन्य सुव्यवस्था मिलाउने
- जनप्रतिनिधिहरुको वैठक सञ्चालनका लागि आवश्यक वैठक कक्षको व्यवस्था र समयमै सरसफाई गराउने ।
- कार्यालय प्रमुखको अन्य निर्देशनको पालना गर्ने ।

दर्ता चलानी सम्बन्धी कार्य गर्ने र गराउने

- कार्यालयमा आएका पत्रहरु दर्ता गर्ने र सम्बन्धित फांटमा वुभाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका कामहरु चलानी गरी सम्बन्धित ठाउंमा पठाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका सिफारिसहरुको प्रतिलिपि व्यवस्थित गरी राख्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।



सोधपुछ सम्बन्धी कार्य गर्ने र गराउने

- सोधपुछ गर्नेलाई जानकारी गराउने सम्बन्धी कार्य ।
 - विभिन्न सिफारिस सम्बन्धी निवेदनहरू सेवा ग्राहीलाई उपलब्ध गराउने,
 - लेखपढ गर्न नसक्ने सेवाग्राहीहरुको निवेदन लेखी सहयोग गर्ने
 - इन्टरकम टेलिफोन संचालन गर्ने
 - शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

○ उद्योग विकासतर्फः

- स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्ध नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
 - बजार तथा हाट बजार व्यवस्थापन,
 - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
 - स्थानीय व्यापार र वाणिज्य सम्बन्ध पूर्वाधार निर्माण,
 - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
 - स्थानीय स्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
 - स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
 - निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
 - स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखखाङ्कन,
 - स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
 - उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
 - वातावरण संरक्षण र जैविक विविधता सम्बन्ध स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगम र नियमन,
 - स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
 - स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको यिनन्त्रण, अनुगमन तथा नियमन,
 - स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
 - स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावणमैत्री विकास अवलम्बन,
 - स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
 - स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
 - स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्ध अन्य कार्य,
 - जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्ध स्थानीय नीति, कनून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
 - पानी मुहानको संरक्षण
 - सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम.



- भू-संरक्षण जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- खानी तथा खनिज पदार्थ सम्बन्ध सूचना तथा तथ्याङ्क संकलन,
- बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- दुःखा, गिर्ही, बालुवा नुन, माटो, खरिदुःखा तथा स्लेट जस्ता खनिजजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुभाव, नवीकरण, खारेजी र व्यवस्थापन,
- भौगोलिक नक्सा प्रकाशन।

आर्थिक प्रशासन शाखा:

- बजेट तयारी सम्बन्धी कार्य।
- आम्दानी जम्मा गर्ने र अभिलेख राख्ने सम्बन्धी कार्य।
- भुक्तानी र अभिलेख राख्ने सम्बन्धी कार्य।
- आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य।
- बेरुजु फर्छ्यौटका लागि प्रमाण जुटाउने कार्य।
- रकम निकासाकालागि सम्बन्धित अड्डाहरुमा पत्राचार सम्बन्धी कार्य।
- सामाजिक सुरक्षा भत्ता निकासा सम्बन्धी कार्य।
- दैनिक, मासिक, वार्षिक आय व्ययको विवरण तयारी सम्बन्धी कार्य र बैंक रिकन्साईल सम्बन्धी कार्य।
- कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको तलब, भत्ता तथा सुविधा वितरण सम्बन्धी कार्य।
- विजुली, धारा, टेलीफोनको महशुल भुक्तानी सम्बन्धी कार्य।
- खर्च सम्बन्धी वीलहरु चेक जांच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्य।
- धराटी अभिलेख राख्ने तथा फिर्ता दिने कार्य।
- कर्मचारी कल्याण कोष संचालन सम्बन्धी कार्य।
- नगद तथा अभिलेखहरुको सुरक्षा सम्बन्धी कार्य।
- वित्तिय प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य
- आय व्यय विवरण सार्वजनिक गर्न सूचना केन्द्रमा विवरण उपलब्ध गराउने कार्य।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरु।
- धराटी आदेशानुसार फिर्ता खर्च तथा सदरस्याहा गर्न लगाउने।
- भौचरहरु मलेप फारामहरुमा व्यक्तिगत खाता तथा बजेट विवरण खातामा चढाउन लगाउने।
- न.पा. बैठकबाट आर्थिक सम्बन्धी भएका निर्णयहरु अध्ययन एवं कार्यान्वयन गर्न लगाउने।
- तलब भत्ता वितरण गर्ने एवं संचय कोषमा पठाउनुपर्ने कटौटी रकम समयमानै पठाउन लगाउने।
- समयमा निकासा माग गर्ने र खर्च गरी मासिक, चौमासिक र बार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा समयमानै पठाउन लगाउने।
- पेशकी तथा बेरुजुलाई नियमित, मिन्हा एवं असुल उपर गर्न आवश्यक व्यवस्था मिलाउन लगाउने।
- नियमित रूपमा आलेप र मलेप गराउन लगाउने।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने।
- खाताहरु प्रमाणित गराउन लगाउने।



- अनुमानित बार्षिक आयव्ययको मस्यौदा तयार गर्ने कार्यमा का.अ.लाई सहयोग गर्ने ।
- कार्यालयको तर्फबाट तिर्नुपर्ने महशुलहरु समयमा बुझाउन लगाउने ।
- आ.व.को अन्य पछि अर्को आ.व.मा सम्पूर्ण आर्थिक जिम्मेवारी सार्ने लगाउने ।
- अवकास प्राप्त कर्मचारीहरुको सम्पूर्ण रकम दिने व्यवस्था गर्न लगाउने ।
- आम्दानी बृद्धि हुन सक्ने क्षेत्रहरुको पहिचान गर्न लगाउने ।
- न.पा.ले लिनुपर्ने सम्पूर्ण कर दस्तुर एवं शुल्क उठाई जम्मा हुन आएको रकम राजश्व आम्दानी बाधी दैनिक रूपमा बैंक दाखिला गर्ने र दैनिक, मासिक, चौमासिक र बार्षिक प्रतिवेदन का.अ. समक्ष पेश गर्न लगाउने ।
- कर असुलीमा आएका समस्याहरुको समाधान गर्न लगाउने ।
- नियमानुसार जिन्सी निरीक्षण गर्न लगाउने ।
- जिन्सी अभिलेखहरु राख्न लगाउने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
- कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

राजश्व शाखा:

- करदाताले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना आदि तय गरी असुल गर्ने कार्य ।
- व्यवसाय प्रमाणपत्र दिने र नविकरण सम्बन्धी कार्य ।
- राजश्व संकलनको अद्यावधिक अभिलेख राख्ने तथा दैनिक कर असुली विवरण तयारी सम्बन्धी कार्य ।
- राजश्व सम्बन्धी प्रचार प्रशार तथा गोष्ठी संचालन सम्बन्धी कार्य ।
- कर चुक्ता सिफारिश सम्बन्धी कार्य ।
- राजश्व परामर्श समितिको काम कारवाहीमा सहयोग गर्ने कार्य ।
- नगरपालिको सम्पत्ति भाडामा दिने तथा राजश्व ठेक्का पट्टा सम्बन्धी कार्य ।
- करदाताको सर्भेक्षण सम्बन्धी कार्य ।
- कर दाताहरुलाई करको दायरा भित्र ल्याउनको लागि आबश्यक कार्यहरु ।
- डिलरसिप सिफारिश सम्बन्धी कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।
- वार्षिक तथा पटके सवारी कर सम्बन्धी लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- घर भाडा असुली तथा अध्यावधिक अभिलेख राख्ने ।
- व्यवसाय कर सम्बन्धी असुली अभिलेख व्यवस्थित गरिएको ।
- सवारी कर असुलीको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य ।
- सवारी कर रसिद जिम्मा लिने, असुल उपर गर्ने र अभिलेख राख्ने कार्य ।
- असुली रकम दैनिक बैंक दाखिला गर्ने र फाँटवारी पेश गर्ने कार्य ।
- सम्पत्ति कर सम्बन्धमा नगरवासीलाई अवगत गराउने ।
- सम्पत्ति कर लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- सम्पत्ति करको करदाताहरुको सम्पत्तिको मुल्यांकन गर्ने कार्य ।



- सम्पत्ति कर रकम संकलनको अभिलेख राख्ने तथा सम्बन्धी कार्य ।
- संकलित सम्पत्ति कर रकमको फाँटवारी पेश गर्ने कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश
- न.पा. र गा.वि.स. हरुका उद्यमी समूहहरुको ऋण लगानीका कागजात तयार गर्ने र सोको अभिलेख राख्ने
- दैनिक असुली/बैंक दाखिला, बैंक क्यास बुक पोष्टिङ लगायत असुली तालिका तयार गरी लागू गराउने ।
- टोल विकास संस्था एवं उद्यमी समूहका लागि आवश्यक बैंक सिफारिश गर्ने
- खराब ऋण, ढिला सुस्ती ऋण, लगानीमा रहेको ऋण, ब्याज, हर्जना आदिको विवरण तयार गर्ने ।
- साभेदारी विकास समितिको बैठकका लागि आवश्यक शाखाका एजेण्डा: ऋणीको विवरण, उपकरण र कार्यक्रमको कागजात तयार गर्ने ।
- टोल विकास संस्थाका सदस्य, ऋणी आदिसँग विविध विषयमा ५लफल तथा जानकारी गराउने ।
- ऋणीलाई ताकेता गर्ने काममा बजार केन्द्र उत्प्रेरक तथा समुदाय परिचालकलाई सहयोग गर्ने ।
- कोषको विविध गतिविधिहरुको विषयमा कार्यक्रम तथा योजना तयार गर्न शाखा प्रमुखलाई सहयोग गर्ने ।
- वित्तीय विवरण तयार गरी शाखा प्रमुख मार्फत कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

सहकारी शाखा:

- सहकारी संस्था सम्बन्ध स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्ध स्थानीय मापदण्ड निर्धारण र नियमन,
- सहकारी सम्बन्ध राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्ध स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसंधान,
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

जिन्सी तथा खरिद शाखा:

- नियमानुसार जिन्सी निरीक्षण गर्ने लगाउने ।
- जिन्सी अभिलेखहरु राख्न लगाउने, जिन्सी सम्बन्धी आम्दानी खर्चको समेत अभिलेख राख्ने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
- नगरपालिका कार्यालय संचालनका लागि आवश्यक सामानहरु खरीद सम्बन्धी कार्य ।



- नगरपालिकाको स्थायी सम्पत्तीको अभिलेख राख्ने सम्बन्धी कार्य ।
- सामानहरुको प्राप्ति, अभिलेख, वितरण, खर्च, सुरक्षा सम्बन्धी कार्य ।
- जिन्सी सामान लिलाम तथा मिन्हा सम्बन्धी कार्य ।
- सवारी साधन र अन्य सामानहरुको मर्मत तथा संभार सम्बन्धी कार्य ।
- नगरपालिकाका सवारी साधनहरुको इन्धन व्यवस्थापन सम्बन्धी कार्य ।
- भवन तथा अन्य संरचनाको साधारण मर्मत तथा संभार सम्बन्धी कार्य ।
- निर्माण समाग्रीहरुको खरिद तथा ढुवानीको व्यवस्था मिलाउने कार्य ।
- जिन्सी निरीक्षण गराउने कार्य ।
- जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने कार्य ।
- कार्यालयमा रहेका सवारी साधनहरुको इजाजत नवीकरण सम्बन्धी कार्य ।
- कागजात धुल्याउने सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- सफ्टवयरहरु संचालन व्यवस्था मिलाउने कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरु
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अङ्गाएको अन्य कार्य गर्ने ।

प्राविधिक शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरु गर्ने ।
- विकास निर्माणको कार्यहरुसंग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरु गर्ने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वय गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेक्काद्वारा गराइने कार्यहरुको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्झौतासंग सम्बन्धित आवश्यक कार्यहरु गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरुमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
- संचालित विकास निर्माण तथा योजनाहरुको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरुको DPR, लागत अनुमान तथा विल भौचरहरु समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरु गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरुको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लाए अराएको सम्पूर्ण कार्य गर्ने ।



भवन निर्माण तथा इजाजत शाखा:

- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- भूमिको वर्गीकरण अनुसारको लगत,
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धि अन्य कार्य,
- नगरपालिकावाट घर निर्माण स्वीकृती प्राप्त गर्नु पर्दा अपनाउनु पर्ने कार्यीविधि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने ।
- घरनक्सा स्वीकृतीका लागि निवेदन फारम उपलब्ध गराउने ।
- नक्सा पासको निवेदन दर्ता गर्ने ।
- घरनक्सा पास दस्तुर चेक गर्ने ।
- प्रमाण हेरी १५ दिने सूचना ट्यस गर्ने, गराउने ।
- सर्जिमिन मुचुल्का र प्राविधिक प्रतिवेदन तयार गर्ने ।
- प्राविधिक प्रतिवेदन सहित शाखा प्रमुख मार्फत कार्यकारी अधिकृत समक्ष स्वीकृतीको लागि पेश गर्ने ।
- स्वीकृत नक्सा वमोजिम कार्य क्षेत्रमा गई सडक मापदण्ड छुट्याउने ।
- स्वीकृत नक्साको अभिलेख र रेकर्ड राख्ने ।
- म्याद थप सम्बन्धी निवेदनमा कारवाही गर्ने ।
- घरनक्साको प्रतिलिपि माग भएमा प्रतिलिपि उपलब्ध गराउने ।
- नक्सा नामसारी नियमानुसार गर्ने ।
- विना ईजाजत घर निर्माण भएको पाईएमा निर्माण कार्य रोककाराखी कारवाही अगाडी चलाउने ।
- स्वीकृत ईजाजत वमोजिम घर निर्माण भए नभएको जांच गर्ने ।
- निर्माण सम्पन्न प्रमाण पत्र माग भएमा तयार पारी पेश गर्ने ।
- अनियमित तरिकाले निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरूको रोककाको लागि अनुगमन गर्ने ।
- नगर क्षेत्रभित्र रहेका घरहरूको घर नम्वरीड गरी घर नम्वर वितरणको व्यवस्था मिलाउने ।
- घर नक्सा पास भई सके पछि सो को लगत राजस्व शाखामा पठाउने ।
- नगर क्षेत्रभित्रको घरजग्गा प्रमाणित गरी घरवाटोको सिफारीश गर्ने ।
- सडकको वर्गीकरण, नामाकरण, र निर्धारण भएको मापदण्ड कार्यान्वयन गर्ने ।
- मापदण्ड परिमार्जन, थप निर्धारण गर्नु पर्ने भएमा कार्यकारी अधिकृत मार्फत वोर्डमा पेश गर्ने ।
- न.पा. क्षेत्रभित्र निर्माण भएका सडकहरूको लगत राख्ने ।
- भवन निर्माण सम्बन्धी मापदण्डको प्रचार प्रसार गर्ने ।
- भुकम्प निरोधक घर निर्माण गराउन प्रयास र पहल गर्ने ।
- कार्यकारी अधिकृत साथै शाखा प्रमुखद्वारा प्राप्त अन्य निर्देशनहरूको पालना गर्ने ।



योजना शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरु गर्ने ।
- विकास निर्माणको कार्यहरुसंग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरु गर्ने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वय गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेक्काद्वारा गराइने कार्यहरुको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्झौतासंग सम्बन्धित आवश्यक कार्यहरु गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरुमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
- संचालित विकास निर्माण तथा योजनाहरुको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरुको मैच, लागत अनुमान तथा विल भौचरहरु समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने ।
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरु गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरुको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्ने लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लाए अराएको सम्पूर्ण कार्य गर्ने ।

शिक्षा शाखा:

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धित नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, संचालन, व्यवस्थापन तथा नियमन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति, अनुर्मति, अनुगमन, मूल्यांकन, र नियमन,
- मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- गाभिएका वा बन्द गरिएका विद्यालयहरुको सम्पत्ति व्यवस्थापन,
- गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,



- विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- विद्यालयको नामाकरण,
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण,
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- सामुदायिक विद्यालयको शैक्षक पूर्वाधार निर्माण, मर्त सम्भार, संचालन र व्यवस्थापन,
- आधारभूत तहको परीक्षा संचालन, अनुगमन तथा व्यवस्थापन,
- विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- दृयूसन, कोचिङ्ग जस्ता विद्यालयबाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- स्थानीय पुस्तकालय र वाचनालयको संचालन तथा व्यवस्थापन,
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट अनुगमन र नियमन,
- शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- अतिरिक्त शैक्षिक क्रियाकलापको संचालन,

स्वास्थ्य शाखा:

- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्ध नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यन्वयन तथा नियमन,
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको संचालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- स्वास्थ्य सेवा सम्बन्ध भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- स्वास्थ्यजन्य फोहोरमैला संकलन पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- रक्त संचार सेवा तथा स्थानीय शहरी स्वास्थ्य सेवा संचालन,
- औषधि पसल संचालन, अनुमति, अनुगमन र नियमन,
- सरफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्ध सेवा संचालन, अनुमति, अनुगमन तथा नियमन,
- महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन,



- संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य गुणस्तर निर्धारण,
- जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दबैँझेंचालन अनुमति र नियमन,
- स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम् मूलय निर्धारण र नियमन,
- स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको संचालन,
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायामा, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पंचकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ता, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन,
- रोगको नियन्त्रण तथा रोकथाम,
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन,

कृषि विकास शाखा:

- स्थानीयस्तरमा कृषि सम्बन्धि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरमा कृषि सम्बन्धि प्रविधिको संरक्षण र हस्तान्तरण,
- स्थानीयस्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन,
- प्राइगरिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- कृषक समुह, कृषि सहकारी र कृषि सम्बन्धि स्थनीय संघ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन,
- कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विसका र सशक्तिकरण,
- कृषि सम्बन्धि सूचनाको प्रचारप्रसार,
- कृषि वातावारण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,



- कृषि प्रसार सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण सम्बन्धि अन्य कार्य,
- कृषि वित्तविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- कृषि तथा पशुपंक्षी बजार सूचना, तालिम, प्रविधि प्रसार, प्राविधिक बजार तथा हाट बजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- कृषि कृषि उत्पादन व्यवस्थापन, स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

पशु सेवा शाखा:

- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- पशु आहारको गुणस्तर नियमन,
- पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- पशुपंक्षी सम्बन्धि बीमा र कर्जा सहजीकरण,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धि अन्य कार्य,
- उच्च मूल्ययुक्त पशुजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- पशुपंक्षी बजार सूचना, बजार तथा हाट बजारको पूर्वाधार निर्माण, कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- पशुपालन, पशु स्वास्थ्य सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

सामाजिक विकास वन तथा वातावरण शाखा:

○ वातावरण तर्फः

- नगरक्षेत्रको फोहर संकलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- सरसफाइ सम्बन्धी नगरवासीहरूमा सचेतना कार्यक्रम संचालन गर्ने ।
- सरसफाइका लागि स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहकाय गर्ने ।
- ढल व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।



- ल्याण्डफिल साइटको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- तरकारी बजार, हाट बजार, पशुवधशालाको व्यवस्थापनामा सहयोग गर्ने ।
- छाडा पशु तथा भुस्याहा कुकुर नियन्त्रण गर्ने ।
- बडा तथा नगरलाई पूर्ण सरसफाई घोषण गर्ने कार्यमा बिषेश सहयोग गर्ने ।
- सरसफाई अन्तर्गतका कर्मचारीहरुको रेखदेख एव निरिक्षण गरि भएको कार्य शाखा प्रमुखलाई जानकारी गराउने ।
- सरसफाई सवारी साधनको नियमीत लगबुक राख्ने र फोहर संकलन गर्ने सम्बन्धी तालिका निर्माण गरि फोहर समयमा उठे नउठेको अनुगमन गर्ने ।
- बाटोघाटो, कोठ कटेरा भए नभएको सिफारिस गर्ने ।
- वातावरण दिवस मनाउनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने ।
- वातावरण सुरक्षाका लागि हरियाली क्षेत्र तोकन सहयोग गर्ने ।
- सार्वजनिक खुल्ला स्थानमा विरुद्ध रोप्ज पहल गर्ने ।
- नगर क्षेत्रका सामुदायिक तथा कबुलियती वनका समूहसँग समय समयमा छलफल तथा परामर्श गर्ने ।
- वातावरणीय प्रभाव अनुकूलनका लागि अध्ययन गर्ने ।
- नगर क्षेत्रमा वातावरणीय सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गर्ने ।
- शाखा प्रमुख तथा कार्यकारी अधिकृतले लाए अहाएको कार्य गर्ने ।

○ सामाजिक विकास तथा विपद् व्यवस्थापन तर्फ:

- विपद् व्यवस्थापन सम्बन्धि स्थनीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत समाग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- विपद् खोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण,
- विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा नजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- विपद् व्यवस्थापन कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- विपद् जोखिम् न्यूनीकरण सम्बन्धि स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- विपद् व्यवस्थापनको कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- स्थानीयस्तरको विपद् सम्बन्धि तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय आपतकालीन कार्य संचालन प्रणाली,

- समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमको संचालन,
- विपद् व्यवस्थापन सम्बन्धि अन्य कार्य ।
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
- पुरातत्व, प्राचीन स्मारक तथा संग्राहलयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- परम्परागत जात्रा तथा पर्वको संचालन र व्यवस्थापन,
- प्रचलित कानूनविरुद्धका कुरिती तथा कुसंस्कारविरुद्ध सामाजिक परिचालन सम्बन्धि कार्य,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि अन्य कार्य ।
- स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, संचालन तथा विकास,
- स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- खेलकुदको विकास र प्रवर्द्धन,
- खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- खेलकुद सम्बन्धि पूर्वाधार विकास,
- स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,
- वन, जङ्गल वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविका विविधता सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सामुदायिक, ग्रमीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- स्थानीयस्तरमा नदी किनारा, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धि, सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- वन बीउ बगैचा स्थापन, व्यवस्थापन प्रवर्द्धन,
- नसरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धि लगत,
- मिचाहा प्रजातिको नियन्त्रण,

- स्थानीयस्तरको जोखि न्यूनीकरण,
- जैविक विविधताको अभिलेखाङ्कन,
- स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- स्थानीय साना जल उपयोग सम्बन्धि क्षेत्रगत आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन,
- ऐथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन।

पञ्जिकरण/सामाजिक सुरक्षा/सूचना प्रकाशन अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा:

- व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिलेख अद्यावधिक गर्ने।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी आवश्यक सूचना फारामहरूको व्यवस्था गर्ने।
- व्यक्तिगत घटना दर्ता र परिवार लगत सम्बन्धी ऐन, नियम, नीति, निर्देशिका अनुसार आवश्यक कार्ययोजना तयार गर्ने।
- मासिक रूपमा घटना दर्ता विवरण, घटना दर्ता फारम र राजस्वको विवरण बुफ्फलिई सुरक्षित साथ राख्ने र स्थानीय विकास मंत्रालयमा पठाउनु पर्ने विवरण (जिविस मार्फत) समयमै पठाउने।
- व्यक्तिगत घटना दर्ता कार्यक्रम संचालन गर्ने र सोको प्रतिवेदन गर्ने।
- व्यक्तिगत घटना दर्ताको महत्व र अनिवार्यताको वारेमा प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने।
- व्यक्तिगत घटना दर्तासंग सम्बन्धित आवश्यक तालिम, गोष्ठी, अनुशिक्षण आदि कार्यक्रम संचालन गर्न मानव संशाधन विकास इकाईलाई सहयोग गर्ने।
- व्यक्तिगत घटना सम्बन्धी तथ्याङ्कहरू योजना तर्जुमाका चरणहरूमा प्रयोगमा ल्याउन सहयोग गर्ने।
- असहाय, वृद्ध, एकल महिला, अपाङ्गहरूको अभिलेख नियमित रूपमा अद्यावधिक गर्ने।
- आर्थिक प्रशासन शाखा तथा सामाजिक विकास शाखासंगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने।
- सामाजिक सुरक्षा कार्यक्रमको भत्ता समयमा नै वितरण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने।
- तोकिएको समयमा प्रत्येक आ.व.मा थप हुने वृद्ध, असहाय तथा अपाङ्गको विवरण संकलन गर्ने र परिचयपत्र वितरणको लागि सामाजिक सुरक्षा समितिमा पेश गर्ने सहयोग गर्ने।
- अभिलेखको लागि आवश्यक नगर सूचनाहरू सूचना शाखामा उपलब्ध गराउने।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने।

○ सूचना तर्फः

- सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने



- शाखाहरूबाट आयका मासिक कार्य प्रगति विवरण तयार गरी त्यसको अभिलेख निकायमा पठाउने कार्य ।
 - सूचना प्रकाशन बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सूचनाहरू प्रकाशन गर्ने ।
 - शाखागत कार्य प्रगति प्रकाशित पुस्तक तथा बुलेटिन, पत्र पत्रिका पुस्तक आदिहरूको अभिलेख राख्ने कार्य ।
 - इमेल, इन्टरनेट र वेभसाइटको सञ्चालन र सूचनाहरूको अद्यावधिक व्यवस्थापन गर्ने ।
 - सबै शाखा तथा बडा कार्यालयमा भए गरेका गतिविधिहरू सूचना शाखामा अभिलेखीकरण गर्ने ।
 - कार्यालयमा आउने पत्रपत्रिकाहरू, सूचनाशाखा मार्फत् लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
 - कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाहगर्दा सूचना शाखामार्फत् गर्ने ।
 - कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तथ्यांक, कार्यप्रगति विवरण, बुलेटिन, ब्रोशर, नागरिक बडापत्र, तथा अन्य त्यसता जानकारी दिने साथै सूचना मुलक प्रकाशनहरू सूचना शाखाबाट प्रकाशन गर्ने ।
 - सूचना शाखा कार्यालयको एक अभिन्न अङ्ग भएकोले यसको उचित व्यवस्थापन र कार्यन्वयनमा जोड दिने ।
 - योजना तर्जुमा, अनुगमन र मुल्यांकनको लागि आवश्यक सूचना संकलन, विश्लेषण, प्रकाशन र वितरण गर्ने
 - सरोकारवालाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक तथ्यांक संकलन गरी प्रशोधन गर्ने विभिन्न विषयगत कार्यालय, सरकारी तथा गैरसरकारी संघ संस्थाहरूबाट प्राप्त हुने तथ्यांकहरूलाई समेत व्यवस्थित गरी प्रयोगमा ल्याउने
 - यस शाखाले नगरको वस्तुगत विवरण, क्षेत्रगत विश्लेषण प्रतिवेदन, वित्तीय विश्लेषण, संस्थागत प्रतिवेदन, विकास बुलेटिन, नगर समाचार, ब्रोसरहरूको प्रकाशन लगायत सोको अध्यावधिक गर्ने र सरोकार वालाहरूलाई उपलब्ध गराउने
 - केन्द्रमा उपलब्ध प्रकाशनहरू, पत्रिवेदन, सूचना तथा तथ्यांक र विभिन्न निर्धारण गरेको मूल्यमा संशुल्क बिक्री वितरण गर्ने ।
 - बेरुजु स्थिति, प्रशासनिक खर्च, पुँजीगत निर्माण, अनुपात, आन्तरिक श्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार पार्ने ।
 - नगरपालिकाले गरेका सफल कार्य Best Practices को प्रकाशन तथा प्रसार गर्ने ।
 - आर्थिक नियमितता तथा कार्य सम्पादन स्थिति भल्कूने गरी तुलनात्मक विवरण नियमित रूपमा प्रकाशित गर्ने ।
 - शाखालाई सक्षम र दिगो बनाउन आवश्यकता अनुसार दक्ष परामर्शदाताको सहयोग लिने ।
 - सूचना व्यवस्थापन, अनुसन्धान, प्रकाशन र वितरण कार्य गर्ने ।
 - वैदेशिक प्रयोजनको लागि सम्पत्ति मूल्यांकन वाहेक अन्य अग्रेजीमा गर्नु पर्ने सिफारिस तथा पत्रहरू तयार गर्ने ।
 - कार्यालयको सूचना प्रवाहगर्न सूचना अधिकारी सम्बन्धी कार्य गर्ने ।
 - सूचना केन्द्रलाई एकिकृत सूचना केन्द्रको रूपमा विकास गरि कार्यालयबाट तोकिएको अन्य कार्यहरू गर्ने ।
 - न.पा.को कम्प्युटर तथा तत्सम्बन्धी अन्य मेरिनरी सामानहरूको रेखदेख तयार मर्त सम्भारमा सहयोग गर्ने ।



महिला विकास तथा बालबालिका, अपाह्य परिचयपत्र वितरण शाखा:

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- संघ तथा प्रदेशसंगको समन्वयमा अपागंता पुनःस्थापना केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपागंता भएको व्यक्तिसंग मैत्री पूर्वाधार निर्माण तथा व्यवस्थापन
- अपागंता भएको व्यक्तिहरुलाई क्षमता अभिवृद्धी तालीम सञ्चालन तथा व्यवस्थापन
- अपगंता भएको व्यक्ति तथा अशक्तहरुको व्यवस्थापन सम्बन्धी कार्य
- एकल महिला लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- एकल महिलाको हक अधिकार सम्बन्धी कार्य
- एकल महिलाहरुको क्षमता अभिवृद्धी तालीम सञ्चालन तथा व्यवस्थापन
- कार्यालय प्रमुख एवं शाखा प्रमुखले लगाए अहाएको अन्य कार्यालयसंग सम्बन्धित कार्यहरु गर्ने ।

आन्तरिक लेखा परीक्षण शाखा:

- सम्पूर्ण शाखा तथा महाशाखाहरुको कार्यको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने ।
- विल भौचर कागजातहरुको निरीक्षण गरी आन्तरिक तथा अन्तिम लेखा परीक्षणमा सहजीकरण गर्ने ।
- भुक्तानीको अभिलेखहरु हेरी सबै भुक्तानीहरु चुस्त दुरुस्त रूपमा भए नभएको निरीक्षण गर्ने ।
- नगरपालिकालाई आवश्यक पर्ने तथा आन्तरिक तथा अन्तिम लेखा परीक्षणको लागि चाहिने सरसामानहरुको माग गर्ने ।
- कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।
- खर्च सम्बन्धी बीलहरु चेक जांच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्यलाई सरल बनाउने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।

नगर प्रमुखको सचिवालय:

- दैनिक रूपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छलफल तथा भेटघाटका लागि आउने सर्वसाधारणलाई सहजीकरण,
- सचिवालय व्यवस्थापन ।



नगर उप-प्रमुखको सचिवालय (न्यायिक शाखा):

- गाउँसभा वा नगरसभा सम्बन्धि नीति, कानून र कार्यविधि,
- स्थानीयस्तरका विषय, क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
- सभाका समितिहरूको गठन र संचालन,
- स्थानीय तहबीच साभा सरोकार तथा साभेदारी विषयमा संयुक्त समिति गठन,
- कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशानको लागि कार्यपालिकालाई निर्देशन,
- गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्यभार पर्ने विषयको नियमन,
- स्थानीय मेलमिलाप र मध्यस्थता,
- गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धि अन्य कार्य,

रोजगार सेवा केन्द्र :

- रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्यांक संकलन तथा व्यवस्थापन,
- रोजगार सूचना केन्द्रका व्यवस्थापन तथा संचालन,
- वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको संचालन,
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशिलताको उपयोग
- बेरोजगारीको तथ्याङ्क संकलन सम्बन्धि अन्य कार्य,

पालिकाबाट प्रदान गरिने सेवा:

पालिकाबाट सूचना माग सम्बन्धी सेवा सूचनाको हक सम्बन्धी ऐन/नियम अनुसार प्रदान हुने गरेको छ । पालिकाका विभिन्न महाशाखा, शाखा तथा वडास्तरबाट हुने गरेको क्रियाकलापमा पालिकाले नीतिगत कार्य र समन्वय गर्ने तथा सो विरुद्ध उजुरी तथा गुनासो सुन्ने गरेको छ ।

थाहा नगरपालिकाका शाखा र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख:

थाहा नगरपालिका कार्यालयको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलापहरु संचालन गर्ने पालिकामा देहाय बमोजिमको महाशाखा/शाखाको व्यवस्था गरिएको छ । सो अनुसार थाहा नगरपालिकाका विभिन्न शाखा/महाशाखाहरूबाट सम्पादन गर्नुपर्ने निर्दिष्ट गरिएको कार्य विवरणमा उल्लेख गरिसकिएको छ ।



थाहा नगरपालिका नगर कार्यपालिकामा कार्यरत कर्मचारी विवरण:

सि.नं.	नाम/थर	पद	शाखा	२०७३	सम्पर्क नं.
१	कृष्ण गिरी	प्र.प्र.अ.			९८५५०१२१११
२	नविन खालिड	अधिकृत (आठौ)	प्रशासन महाशाखा		९८४१३६९३६७
३	माधव विक्रम मल्ल	अधिकृत (आठौ)	शिक्षा शाखा		९८४३००३५८०
४	डम्बर बहादुर विश्वकर्मा	अधिकृत (आठौ)	योजना महाशाखा		९८५११५२३५३
५	निकास भोलोन	भेटेनरी अधिकृत (आठौ)	पशु विकास शाखा		९८४३८२७८०३
६	संजय तिवारी	अधिकृत (सातौ)	कृषि		९८४५१०६७६५
७	अमर बहादुर जिसी	लेखा अधिकृत (सातौ)	आर्थिक प्रशासन शाखा		९८४०८०५३०१
८	सुर्य बहादुर थिङ्ग	विद्यालय निरीक्षक (सातौ)	शिक्षा		९८५११७७०६२
९	मेघराज बलामी	स्वास्थ्य संयोजक अधिकृत (छैठौ)	स्वास्थ्य		९८४५०७२१३५
१०	अनिल लामिछाने	अधिकृत छैठौ	सामाजिक विकास, उर्जा, वातावरण तथा हेवि इक्युपमेन्ट		९८५५०७५३४१
११	उमेश श्रेष्ठ	अधिकृत छैठौ	प्रशासन शाखा		९८४५२९१३४३
१२	रोजिना खड्का	अधिकृत छैठौ	उद्योग विकास शाखा		९८४५५८८२९५
१३	अस्मिता तिवारी घिमिरे	अधिकृत सातौ	सहकारी शाखा		९८६५१२९८४५
१४	बाल कुमारी भट्टार्ड	स.बा.वि.अधिकृत	कृषि		९८४५०७२२००
१५	भगिरथ कार्की	सूचना प्रविधि अधिकृत	सूचना प्रविधि		९८४९१९४६६५
१६	कुमार नेगी	रोजगार संयोजक	प्रधानमन्त्री रोजगार शाखा		९८५५०६८०७०
१७	प्रदीप गुरुङ	कृषि स्नातक	कृषि विकास शाखा		९८६३६४२८०३
१८	राज कुमार श्रेष्ठ	प्रा.स.	कृषि		९८४५१०३३४१
१९	सुदर्शन पहेली	सहायक पाचौ	जिन्सी तथा खरिद इकाई		९८५५०६८९७८
२०	प्रकाश कुमार लामा	सहायक पाचौ	योजना		९८५५०६८४२९
२१	सन्दिप पौडेल	आ.ले.प. सहायक	आ.ले.प.		९८४५५८६०८१
२२	सुरज कुमार भुजेल	सहायक पाचौ	खानेपानी, सूचना, पर्यटन, पर्जिकरण तथा सामाजिक सुरक्षा		९८५५०६८६९५
२३	सन्देश घिमिरे	लेखापाल	आर्थिक प्रशासन		९८६७९२९६९७
२४	कविराज खड्का	रोजगार सहायक	प्रधानमन्त्री रोजगार		९८५५०७५७३२
२५	सिताराम ढकाल	सब इन्जिनियर	प्राविधिक		९८५५०७५१९५
२६	सुस्मिता गुरुङ	सब इन्जिनियर	प्राविधिक		९८०३७५९२३२
२७	रोसन गमाल	सब इन्जिनियर	प्राविधिक		९८४९९६६७४८
२८	कविन्द्र कुमार वड	सब इन्जिनियर	प्राविधिक		९८४८७५१९०६
२९	प्रकाश जि.सी.	सब इन्जिनियर	भवन निर्माण शाखा		९८६८६२५०३५
३०	सुमन गोपाली	सब इन्जिनियर	प्रधानमन्त्री रोजगार शाखा		९८१८८२७५८३
३१	मनिषा कटुवाली मगर	प.स्वा.प्रा.	पशु		९८२११२६४८७
३२	डोल्मा लामा	सहायक पाचौ	राजश्व		९८४५२९१३४२
३३	प्रतिमा मोक्तान	सहायक पाचौ	महिला तथा बालवालिका		९८६५४०८५३१
३४	सुकदेव विडारी	सब.इन्जिनियर	प्राविधिक		९८५५०६९६२३
३५	गोपी कुमारी कार्की	कानुनी सहजकर्ता	न्यायीक		९८४५३१४५५८
३६	रुपक कार्की	एम.आई.एस. अपरेटर	एम.आई.एस. सेवा ईकाई		९८४५८४६३०४



३७	शोभा भण्डारी	अमिन	भवन	४१३६२४७५
३८	कृष्ण घिसिड	अ.सब इंजिनियर	प्राविधिक	४८५८०४०८१
३९	सत्यनारायण महतो	अ.सब इंजिनियर	प्राविधिक	९८६७११२६१८
४०	विज्ञान भट्टराई	प.स्वा.प्रा.	पशु	९८४४६१५४९०
४१	नुतन कुमारी मिश्र	प.स्वा.प्रा.	पशु	९८६९२३६३४४
४२	सिता नकाल	ना.प्रा.स	कृषि	९८६८०६२४४८
४३	श्वेता पराजुली	अ.न.मी.	स्वास्थ्य	९८६९८८४६४६
४४	प्रदीप्त हमाल	क्षयरोग कार्यक्रम संयोजक	स्वास्थ्य	९८४७०७०५३२
४५	रामचन्द्र थिङ	अ.सब इंजिनियर	प्राविधिक	९८५५०७०५१८
४६	अच्युत विडारी	फिल्ड सहायक	एम.आई.एस. सेवा ईकाई	९८४५२७०४८८
४७	सुनिता बुढा	उ.वि.स.	उद्योग विकास	९८४८१०३३१२
४८	कमला सुवेदी	ना.प्रा.स.	कृषि	९८५५०७२६३६
४९	रुपेश कुमार मिश्र	प.स्वा.प्रा.	पशु	९८६११६११०६
५०	विकेश कार्की	प.स्वा.प्रा.	पशु	९८४५५७५४४३
५१	सन्तोष के.सी.	अ.हे.ब.	स्वास्थ्य	९८५५०७२९११
५२	विनिता विष्ट	ना.प्रा.स.	बडा कार्यालय	९८६३६८८२७८
५३	रोहिणी स्याडतान	ना.प्रा.स.	बडा कार्यालय	९८१४८२८२३४५
५४	उत्तम धिमाल	ना.प्रा.स.	बडा कार्यालय	९८६८८२३८६१
५५	प्रभा घलान	ना.प्रा.स.	बडा कार्यालय	९८६३६८५९११
५६	श्रीराम गर्तौला	ना.प्रा.स.	बडा कार्यालय	९८०७२२१२६४
५७	प्रकाश प्राखिन	ना.प्रा.स.	बडा कार्यालय	९८४४९५६४५२
५८	संजय कार्की	अ.स.ई.	बडा कार्यालय	९८४३६६६६९७७
५९	कुमार पोखरेल	अ.स.ई.	बडा कार्यालय	९८६६८२३०८८
६०	शम्भु ब.विष्ट	अ.स.ई.	बडा कार्यालय	९८४३९०७०७८
६१	राजेन्द्र शाही	अ.स.ई.	बडा कार्यालय	९८६१११२६७७
६२	सुस्मिता लो	अ.स.ई.	बडा कार्यालय	९८६९७७१४३३
६३	मेलिना खत्री	वित्तीय साक्षरता सहजकर्ता	सामी परियोजना	९८४०३८६९२९
६४	सुनिता बस्नेत	मनु सामाजिक सहजकर्ता	सामी परियोजना	९८६१३२२४६४
६५	शक्ति कुमार रायमाझी	हे.स.चा.	ट्रिपर चालक	९८५५०६९४८८
६६	डायमण्ड प्रधान	हे.स.चा.	प्र.प्र.अ. चालक	९८४५०७७२५४
६७	रामकृष्ण दियाली	हे.स.चा.	उपमेयर चालक	९८५१२४२१३७
६८	रोसन स्याडतान	हे.स.चा.	मेयर चालक	९८६१७५८६८५
६९	विशाल गोपाली	हे.स.चा.	रोलर चालक	९८१७२४५८७१
७०	सम्बर भ्लोन	हे.स.चा.	जेसिभी चालक	९८०३२१३७१२
७१	विजय गोपाली	हे.स.चा.	ट्रायावटर	९८४५४६४००३
७२	रामदेश श्रेष्ठ	कार्यालय सहयोगी	तेस्तो तल्ला	९८४५०७२४८१
७३	मेनुका रायमाझी	कार्यालय सहयोगी	पाचौ तल्ला	९८४०६६१७७१
७४	अमृता खत्री	कार्यालय सहयोगी	दास्तो तल्ला	९८४५१२४८१२
७५	नविन चौधरी	भान्छे	प्र.प्र.अ.	९८६६८९५९५१
७६	राधिका के.सी.	कार्यालय सहयोगी	चौथो तल्ला	९८४०८९८०५१
७७	भिमा कुमारी घिमिरे	कार्यालय सहयोगी	कर्मचारी क्वाटर	९८६०८८३९८८

७७	नानीमैया देउला	स्वीपर	पहिलो तल्ला	९८६१३४५२३५८१७
७८	सन्त बहादुर देउला	स्वीपर	न.पा.	९८४५१३९६९४२
७९	गोमा देउला	स्वीपर	न.पा.	९८०६८१८४३
८०	विनिता पोडे	स्वीपर	सेरिगेसन हाउस	९८६२७१३७३४
८१	तुलाराम आले	स्वीपर	सेरिगेसन हाउस	९८२३१५५४१२
८२	इच्छापुर्ण कार्की	स्वकीय सचिव	नगर प्रमुख	९८४५०७२०२५
८३	शम्भु अधिकारी	प्रेस सल्लाहकार	थाहा न.पा.	९८४५१४९०४५
८४	कमल श्रेष्ठ	हेरातु	बवाटर	९७६६२८४९६९
८५	बिबिता तामाङ	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८४५७९५७६९
८६	भिमलाल स्याडतान	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९७४२५५९८३२
८७	विक्रम बस्नेत	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८१११२३८०३
८८	शंकर लो लामा	वडा सहायक	दर्ता चलानी	९८४५२५०६९०
८९	श्रवण लामा	इलेक्ट्रीसियन	न.पा.	९८६०१०४८७१

नगर प्रहरी

सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	किरण गिरी	नगर प्रहरी सहायक निरीक्षक	९८१७२०३३७७
२	मनोज के.सी.	नगर प्रहरी हवलदार	९८४१९८६५०३
३	शंग्राम खत्री	नगर प्रहरी हवलदार	९८६१८७३५०२
४	रामकृष्ण गोपाली	नगर प्रहरी जवान	९८६१६२१७८८
५	श्रीमिक लामा	नगर प्रहरी जवान	९८६०६१९५७८
६	कमल कार्की	नगर प्रहरी जवान	९८४५२३७३११
७	तिर्थराम विष्ट	नगर प्रहरी जवान	९८४५२९५३८०
८	सुरज विष्ट	नगर प्रहरी जवान	९८६१८७७१०३
९	सविन विष्ट	नगर प्रहरी जवान	९८५११०११३५
१०	रमेश थिड	नगर प्रहरी जवान	९८६७०७६६६७६

वडा कार्यपालिकामा कार्यरत कर्मचारी विवरण

सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	अनु रुपाखेती	वडा सचिव (चौथो तह)	९८६५१७४६६३
	ललिता गोपाली	कार्यालय सहयोगी	९८११२२५३०३
२	दिनेश महर्जन	वडा सचिव (पाचौ तह)	९८४५२९४६३९
	विन्दु कुमार श्रेष्ठ	कार्यालय सहयोगी	९८४५१०२९५४
३	दुईसा राई	वडा सचिव (चौथो तह)	९८०८०६७०३१
	सुवास थापा	कार्यालय सहयोगी	९८४१८०३४६०
४	पाल्साड लामा	वडा सचिव (पाचौ तह)	९८४५८१६२४१
	हिमाली कटुवाल	कार्यालय सहयोगी	९८४१३७८८५१
५	गुण बहादुर के.सी.	वडा सचिव (पाचौ तह)	९८५५०६८७५९
	विनोद कार्की	कार्यालय सहयोगी	९८४५२३५५३८
६	सुनिल लामिछाने	वडा सचिव (पाचौ तह)	९८४५२९५६०३

	लिलावती बस्नेत	वडा सहायक	 भारत सरकार बिहार विधायक भवन कार्यालय काका बिहार प्रदेश, भृगुत लिलावती प्रदेश, भृगुत ८००९९३५ ८०५४०५०५८६९२
	भनमती गोपाली	कार्यालय सहयोगी	८०५४०५०५८६९२
७	चन्द्र बहादुर थिड	वडा सचिव (पाचौ तह)	९८४५०७०५३८
	श्याम कुमार गोले	कार्यालय सहयोगी	९८६०२१४४६९
८	मातृका प्रसाद ढकाल	वडा सचिव	९८४१८४३६६७
	उमेश थापा	कार्यालय सहयोगी	९८४९०९२१३४
९	दिनेश श्रेष्ठ	वडा सचिव (पाचौ तह)	९८६८८२८२१९
	मनोज श्रेष्ठ	वडा सहायक	९८४१७९७६९५
	केशवदास श्रेष्ठ	कार्यालय सहयोगी	९८४५२९३२१७
१०	चक्र बहादुर ठगुन्ना	वडा सचिव (चौथो तह)	९८४९७४५१९८
	गौरी धिताल बस्नेत	कार्यालय सहयोगी	९८६००८२८२३
११	मोती रोका क्षेत्री	वडा सचिव (पाचौ तह)	९८४५१७६३०५
	पुर्ण गोले	वडा सहायक	९८५५०६९९३८
	सुनिल लामा	कार्यालय सहयोगी	९८६०१२८६७३
१२	ओष्जङ्ग बहादुर रोकाया	वडा सचिव (चौथो तह)	९८४३३७६३२८
	चन्द्र कुमार मुक्तान	कार्यालय सहयोगी	९८०३७१७३७३

सेवा प्राप्त गर्न लाग्ने दस्तुर:

१. सेवा प्राप्त गर्न लाग्ने दस्तुर: सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ बमोजिम र अन्य कानूनले तोके बमोजिमको दस्तुर ।

२. सेवा प्राप्त गर्न लाग्ने समय: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य कानूनले अवधि तोकेको सोही बमोजिम ।

निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी:

प्राप्त उजुरी सम्बन्धीत पदाअधिकारले हेरी सम्बन्धीत महाशाखा, शाखा तथा परियोजना इकाईमा आवश्यक कारबाहका लागि पठाइने र शाखा प्रमुखबाट कारबाही प्रक्रिया अधि बढाइने ।

निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- प्रमुख प्रशासकीय अधिकृत : श्री कृष्ण गिरी



सम्पादन गरेका मुख्य मुख्य कागजको विवरणः

प्रशासन महाशाखा:

- थाहा नगरपालिकामा कार्यरत चौथो तह सम्पका स्थायी कर्मचारीहरु १५ जनाको कार्य सम्पादन मुल्यांकन फारमको सम्पुर्ण कार्य सम्पन्न गरेको र पाचौ तह देखि आठौ तह सम्पका स्थायी कर्मचारीहरु ५४ जनाको कार्य सम्पादन मुल्यांकन फारमको सुपरिवेक्षकको अंक प्रदान गरी पुनरावलोक कर्ता र पुनरावलोकन समितिको अंक प्रदान गर्न जिल्ला समन्वय समितिको कार्यालय, मकवानपुरमा पठाएको ।
 - थाहा नगरपालिकामा कार्यरत सम्पुर्ण स्थानीय सेवाका कर्मचारी, शिक्षक र जनप्रतिनिधीहरु ५५३ जनाको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रको सफूटवेयरमा दर्ता गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश किताबखाना, हेटौडामा पठाईएको र निजामती कर्मचारीहरु १७ जनाको सम्पत्ति विवरण राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता गरी पठाईएको ।
 - थाहा नगरपालिका बडा नं. १२ रिस्थित लिती आधारभुत स्वास्थ्य केन्द्रमा रिक्त रहेको कार्यालय सहयोगी पदमा विज्ञापन गरी पदपुर्ति गरिएको ।
 - थाहा नगरपालिकामा कार्यरत करार सेवाका १३३ जना कर्मचारीहरुको म्याद थप कार्य सम्पन्न गरिएको ।
 - नियमित प्रशासनिक कार्य गरेको ।

योजना महाशाखा:

- नियमित प्रशासनिक कार्य गरेको,

आर्थिक प्रशासन शाखा :

बैंगलोर नगरपालिका कार्यालय
संचालनपाल कार्यालय
वागमती प्रदेश, भैपल
२०७३

● पालिकाको आमदानी खर्च सम्बन्धी विवरण :



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकावानपुर
कार्यालयको कोड : ८०३३२४०१३०

आय व्ययको विवरण

आ.व. : २०८६/८७ अवधी : २०८६/०४/०१-२०८६/०६/३०

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजदात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौजदात
संघीय सरकार	४४,९९,०६,५००.००	१२,४३,२३,१४५.००	२७.६३	३२,५५,८३,३५५.००	चान्तु	५४,४४,२५,०७५.००	१०,८३,२९,९२३.०३	१९.८९	४३,६०,९५,१५२.१७
१३३११ समाजिकरण अनुदान	१२,२८,००,०००.००	३,०७,००,०००.००	२५	९,२१,००,०००.००	२११११ पारिश्रमिक कर्मचारी	२२,७०,१३,०००.००	६,३५,३६,९३९.९३	२७.९९	१६,३४,७६,०६८.०७
१३३१२ शास्त्र अनुदान चालु	२९,३७,०६,५००.००	९,०९,२५,१४५.००	३०.६९	२०,३५,८१,३५५.००	२१११२ पारिश्रमिक पदाधिकारी	१,१५,००,०००.००	२५,८१,५००.००	२२.४५	८९,१८,५००.००
१३३१३ शास्त्र अनुदान पुँजीगत	१,३४,००,०००.००	३४,९८,०००.००	२६.१	९१,०२,०००.००	२१११३ पोशाक	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१४ विषय अनुदान पुँजीगत	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	२१११४ ल्यानीय भत्ता	१,००,०००.००	०.००	०	१,००,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	२१११२ महरी भत्ता	२३,००,०००.००	२,६६,०००.००	११.५७	२०,३४,०००.००
प्रदेश सरकार	१२,२०,४४,०००.००	३,०९,८९,२५०.००	२४.७४	१,१८,५४,१६५०.००	२१११४ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	७,००,०००.००	१७,५००.००	२.५	६,८२,५००.००
१३३११ समाजिकरण अनुदान	१,२३,१०,०००.००	३०,१७,५००.००	२५	१२,९२,५००.००	२११११ अन्य भत्ता	२७,७१,०००.००	१,३६,०७५.००	४.९१	२६,३४,९२५.००
१३३१२ शास्त्र अनुदान चालु	१,०३,३४,०००.००	२२,६१,७५०.००	२१.८१	८०,७२,२५०.००	२१११५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	४०,००,०००.००	०.००	०	४०,००,०००.००
१३३१३ शास्त्र अनुदान पुँजीगत	६,२८,२०,०००.००	१,५७,०५,०००.००	२५	४,७१,१५,०००.००	२१११४ कर्मचारी कल्याण कोष	१०,००,०००.००	०.००	०	१०,००,०००.००
१३३१४ विषय अनुदान पुँजीगत	६५,००,०००.००	१६,२५,०००.००	२५	४८,७५,०००.००	२१११५ अन्य सामाजिक सुरक्षा खर्च	७१,९१,५००.००	५६,३२०.००	०.७	७१,३५,१८०.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	३,००,००,०००.००	७५,००,०००.००	२५	२,२५,००,०००.००	२२१११ यानी तथा बिजुली	२५,००,०००.००	४,५९,९६६.००	१८.३९	२०,४०,०३४.००
राजस्व बाडफाड	२४,७०,५३,०००.००	२,२७,१२,७७७.३९	१.१९	२२,४३,४०,२२२.६१	२२११२ संचार महसूल	३९,००,०००.००	५,७७,१००.००	१४.८	३३,२२,९००.००
११४११ बाडफाड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	१,१९,१४,३५७.००	१,२१,८३,७६८.७६	१३.२४	१,९८,१०,५८८.८४	२२११२ इन्डियन प्रौद्योगिकी	३०,००,०००.००	३,८२,६४८.१०	१२.७५	२६,१७,३५१.१०
११४२१ बाडफाड भई प्राप्त हुने अन्तःशुल्क	३,३५,०५,६४३.००	४०,६९,८९९.३९	१२.१५	२,९४,३५,७४३.६१	२२११३ इन्डियन सार्वजनिक सम्पादिति कर्मचारी सम्पादिति खर्च	२१,५०,०००.००	७५,३५०.००	३१.४	१,६४,६५०.००
११४५६ बाडफाडबाट प्राप्त हुने सदारी साधन कर	१,३५,५३,०००.००	६४,५९,१०९.२४	६.९	८,७०,९३,८९०.७६	२२११५ अन्य सम्पादिति हरूको संचालन तथा सामाजिक सम्पादिति खर्च	५०,५०,०००.००	५,०८,३४४.००	०.००	५,००,०००.००
					२२१११ मसलनद तथा कार्यालय सामग्री	५४,१५,०००.००	५,०४,३४४.००	१.३१	४१,१०,६५६.००



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकवानपुर
कार्यालयको कोड : ८०३३२४०५३०

धाहा नगरपालिका
नगर कार्यपालिका
कार्यालय
व्यवसायीको व्यवसाय
मकवानपुर
प्रदेश, नेपाल
२०७३

आय व्ययको विवरण

आ.व. : २०८६/८८ अवधी : २०८६/०४/०१-२०८६/०६/३०

आय					व्यय				
१४१५७ बाँडफाँड भई प्राप्त दहनर बहतरको विकिबाट प्राप्त हुने आय	२,८०,००,०००.००	०.००	०	२,८०,००,०००.००	२२३३३ पुस्तक तथा सामग्री खर्च	२५,००,०००.००	४,७९,१२०.००	१९.१६	२०,८८०.००
अन्तरिक श्रोत	१६,६६,७६,११०.३२	२,०४,०२,८३६.०४	१२.०९	१४,८४,०४,३५४.२८	२२३४४ इच्छन - अन्य प्रयोजन	२०,००,०००.००	०.००	०	२०,००,०००.००
१३३३३ सम्पत्ति कर	७०,००,०००.००	२२,०४,८५७.००	३१.५	४७,९५,१४३.००	२२३४५ प्रवासिका, छापाई तथा सूचना प्रकाशन खर्च	४३,२०,०००.००	२,९०,११०.००	६.७२	४०,२९,८१०.००
११३१४ भूमिकर/ मालापोत	२,००,००,०००.००	५,४००.००	०.०३	१,९९,१४,६००.००	२२३१९ अन्य कार्यालय संचालन खर्च	५,७५,०००.००	०.००	०	५,७५,०००.००
११३१६ वहाल कर	३०,००,०००.००	४,५८,६६७.१२	१५.२९	२५,४१,३३२.८८	२२४४२ सेवा र परामर्श खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
११३१८ वहाल विटोरी कर	५०,०००.००	१०,५००.००	२१	३९,५००.००	२२४४३ करार सेवा शुल्क	४,५०,०००.००	७८,२७,६२४.००	१७.३९	३,७१,७२,३७६.००
११६३१ कृषितथा पशुजन्य वस्तुको व्यापासाधिक कारोबारमा लाग्ने कर	१,००,०००.००	१६,०९,५७०.००	१६०९.५७	(१५,०९,५७०.००)	२३४१९ अन्य सेवा शुल्क	११,००,०००.००	२,५३,६२०.००	२३.०६	८,४६,३८०.००
११६११ अन्य कर	५,१५,४९,०००.००	५००.००	०	५,१५,४८,५००.००	२२५१२ कर्मचारी तालिम खर्च	३९,००,०००.००	०.००	०	३९,००,०००.००
१४२११ कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	५,००,०००.००	०.००	०	५,००,०००.००	२२५२३ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२४,००,०००.००	३५,०००.००	१.४६	२३,६५,०००.००
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	१,००,०००.००	०.००	०	१,००,०००.००	२२५२४ उत्पादन सामग्री / सेवा खर्च	१,६५,०००.००	०.००	०	१,६५,०००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	५०,०००.००	२६,६१०.००	५३.२२	२३,३९०.००	२२५२२ कार्यक्रम खर्च	५,१९,७३,०००.००	२२,२४,२२४.००	४.२८	४,९७,४८,७७६.००
१४२४२ नक्सापास दस्तुर	२,००,०००.००	१६,६१९.७५	८.३४	१,८३,३१८.२५	२२५२१ विविध कार्यक्रम खर्च	५७,८०,०००.००	३,९२,५८०.००	६.७१	५३,८७,४२०.००
१४२४३ सिफारिश दस्तुर	२९,००,०००.००	९,२०,०६५.००	३१.७३	१९,७९,९३५.००	२२६११ अन्य भ्रमण खर्च	२६,४५,०००.००	१५,४००.००	३.६१	२५,४९,६००.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	७,६०,०००.००	५००.००	०.०७	७,५९,५००.००	२२६१२ भ्रमण खर्च	५२,०४,०००.००	५,६३,५५०.००	१०.८३	४५,४०,४५०.००
१४२४५ नाता प्रगतित दस्तुर	१,००,०००.००	४४,३००.००	४४.३	५५,७००.००	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	१,२०,०००.००	०.००	०	१,२०,०००.००
१४२४६ अन्य दस्तुर	२५,००,०००.००	३,५३,८१९.६७	१४.१५	२१,४६,१८०.३३	२२६१९ अन्य भ्रमण खर्च	२,००,०००.००	०.००	०	२,००,०००.००
१४२५३ व्यवसाय रजिस्ट्रेशन दस्तुर	३५,००,०००.००	२०,८१,६५०.००	५९.४८	१४,१८,३५०.००	२२६११ विविध व्यवसायहरूलाई चालु सहायता	१,००,०००.००	०.००	०	१,००,०००.००
१४५२१ अन्य राजस्व	६,३९,७८,११०.३२	०.००	०	६,३९,७८,११०.३२	२५६११ विविध संसाहरणहरूलाई सहायता	९,२७,६५,०००.००	२,०२,३९,८६३.००	२१.८२	७,२५,२५,१३७.००
१४६११ व्यवसाय कर	१०,०००.००	४,५००.००	४५	५,५००.००	२५६१२ व्यवसाय संसाहरणहरूलाई	११,००,०००.००	१,६४,८८०.००	१४.९९	१,३५,१२०.००



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकवानपुर
कार्यालयको कोड : ८०३३२४०१३०

बिहार जन विकास कार्यालय
मकवानपुर, बागमती प्रदेश, भौत
२०७३

आय व्ययको विवरण

आ.व. : २०८५/८२ अवधी : २०८५/०४/०१-२०८५/०६/३०

आय					व्यय				
१५१११ बेरुजु	१०,०००,००	०,००	०	१०,०००,००					
३२१२२ बैंक मौज्जात	१,२५,००,०००,००	१,२६,६५,२१५,५०	१०१,३२	(१,६५,२१५,५०)					
जम्मा	१८,७८,१०,६१०,३२	१९,७६,२८,००८,४३	२०	७१,०१,८२,६८१,९१					
२५३१४ थार्मिक तथा सारक्षितक संस्था सहायता					११,००,०००,००		०,००	०	११,००,०००,००
२५३१५ अन्य संस्था सहायता					१३,५०,०००,००		३,०००,००	०,२२	१३,४७,०००,००
२७२१२ उद्यात, राहत तथा पुनर्स्थापना खर्च					१५,२५,०००,००		२०,०००,००	१,३१	१५,०५,०००,००
२७२१३ ओषधीखारिद खर्च					५२,४४,०००,००		३,१७७,००	०,०८	५२,४०,०२३,००
२७२१६ अन्य सामाजिक सहायता					१,५०,०००,००		०,००	०	१,५०,०००,००
२८११२ घरभाडा					५,००,०००,००		३६,०००,००	७,२	४,६४,०००,००
२८११३ सवारी साधन तथा मैशिनर औजार भाडा					३,००,०००,००		१९,२१०,००	६,४	२,८०,७९०,००
२८१४ अन्य भाडा					१,००,०००,००		०,००	०	१,००,०००,००
पूँजीगत					४४,२०,९८,६१५,३२		३,७०,७०,७५३,९०	८,३१	४०,५०,२७,८६१,४२
३११११ आवासीय भवन निर्माण/ खारिद					८५,००,०००,००		०,००	०	८५,००,०००,००
३१११२ गैर आवासीय भवन निर्माण/खारिद					५,३६,५०,०००,००		१,५५,८४,०२५,९०	२९,०५	३,८०,६५,९७४,१०
३१११३ सवारी साधन					१८,००,०००,००		०,००	०	१८,००,०००,००
३१११२ मैशिनरी तथा औजार					२०,००,०००,००		०,००	०	२०,००,०००,००
३१११४ फर्निचर तथा किवर्टर					१५,००,०००,००		०,००	०	१५,००,०००,००
३१११५ पशुधन तथा बागवानी विकास खर्च					१,६२,१३,०००,००		०,००	०	१,६२,१३,०००,००
३१११६ पूँजीगत परामर्श खर्च					५०,००,०००,००		५,६७,२६०,००	११,३५	४४,३२,७४०,००
३१११७ सङ्केत तथा पूल निर्माण					१८,२७,१७,४८६,६८		२६,७९,५८३,००	१,४७	१८,००,३७,९०३,६८
३१११८ विद्युत संरचना निर्माण					२,००,०००,००		०,००	०	२,००,०००,००
३१११९ अन्य सावधानिक निर्माण					१६,००,०००,००		०,००	०	१६,००,०००,००
३१११५ सिंचाइ संरचना निर्माण					५,००,०००,००		०,००	०	५,००,०००,००
३१११६ खानेपानी संरचना निर्माण					४,०९,३९,६१६,०८		६,३५,८६१,००	१,५८	३,९५,०३,७५५,०८
३१११७ अन्य सावधानिक निर्माण					१२,८२,७८,५१२,५६		१,७६,०४,०२४,००	१३,७२	११,०६,७४,४८८,५६
जम्मा	१८,६५,२३,८९०,३२	१४,५४,००,६७६,९३	१४,७३	८४,११,२३,०१३,३९					



राजश्व शाखा:

वार्षिक आन्तरिक राजश्वको प्रक्षेपण बमोजिम तपसिल बमोजिम आन्तरिक राजश्व संकलन भएको^{२०७३}
छ।

शीर्षक		आ.व. २०८१/०८२ साउन - असोज मसान्त सम्मको
१	सम्पत्ति कर	३०५०५१५
२	भुमि कर बक्यौता	१६९३४
३	बहाल कर	५३८८३७.६२
४	व्यवसाय कर (अटो दर्ता/नवीकरण समेत)	२१८९९५०
५	बहाल बटौरी शुल्क	१०५००
६	नक्सापास	१६६८१.७५
७	सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय (टचाक्टरले सेफ्टी टकी व्यवस्थापन बापत)	१५५००
८	न्यायिक दस्तुर	१३००
९	दस्तुर सेवा शुल्क सिफारिस	११३९२६५
१०	प्रशासनिक दण्ड जरिवाना र जफत	५०००
११	निकासी कर (तरकारी तर्फ)	१६०९५७०
१२	दहत्तर बहत्तर शुल्क	१३४०३४१
१३	विविध	४८३४५९.९
जम्मा		१०४९७०५३.४७

उद्योग विकास शाखा:

उद्योग विकास शाखाबाट आर्थिक वर्ष २०८१/०८२ को श्रावण देखि असोजसम्म भएको त्रैमासिक प्रगति विवरण

- उद्योग वाणिज्य संघ र थाहा नगरपालिकाको सहकार्यमा उद्योग वाणिज्य संघको भवनमा सञ्चालन भएको ६ दिने कर शिविरमा सहभागी भएको ।
- नयाँ व्यवसाय दर्ता - २० वटा
- व्यवसाय नवीकरण - ५० वटा
- ५ लाखसम्मको उद्योग दर्ता - १ वटा
- घ वर्ग इजाजतपत्र नयाँ प्रदान - १ वटा
- घ वर्ग इजाजतपत्र नवीकरण - ११ वटा
- अटो नवीकरण तथा सुचिकृत - ४२ वटा

सहकारी शाखा:



- सहकारी संस्थाहरुसँग नियमित सञ्चारका माध्यमबाट समन्वय र सहकार्य,
- संस्थामा आईपर्ने दैनिक समस्याहरुको समाधानमा सहजीकरण,
- शाखासँग सम्बन्धित सिफारिस लगायतका नियमित कार्य,
- सहकारी शाखाको नियमित प्रशासनिक तथा अन्य कार्य गरेको ।

जिन्सी तथा खरिद शाखा:

- Pams V2 अपडेट गरिएको ।
- जिन्सीनिरक्षण कार्य सम्पन्न ।
- नागरिक बडापत्र नयाँ दरेट सहित तयारी पूरा ।
- २०७४ र २०७९ मा निर्वाचित जनप्रतिनिधीहरुको नामावली सहितको फ्लोक्स प्रिन्ट तयारी ।
- खानेपानी मिटर तथा सामाग्रीको टेण्डर कार्य सम्पन्न ।
- मोटरसाइकल खरिद कार्य अन्तिम चरणमा ।

प्राविधिक शाखा:

- नियमित योजना सर्भे तयारी तथा इष्टमेटका कामहरु भएको ।

भवन निर्माण तथा इजाजत शाखा:

क्र.स	विवरण	साउन-असोजको			कुल जम्मा		
		निवेदन संख्या	पास / अभिलेखि करण भएको	प्रक्रियामा रहेको	निवेदन संख्या	पास / अभिलेखि करण भएको	प्रक्रियामा रहेको
१	नक्सा पास	०	०	०	०	०	०
२	अभिलेखकिरण	०	०	०	०	०	०

योजना शाखा:

चालू आ.व. २०८१/०८२ मा कार्यान्वयन हुने आयोजनाहरू

- नगरस्तरीय र वडास्तरीय योजनाको संख्या: १५०
- प्रदेश सम्पूरक आयोजनाको संख्या: २
- प्रदेश विशेष संख्या: १

- प्रदेश सशर्तः ५
 - सञ्चाय समपूरकः १
 - सञ्चाय सशर्तः ४
 - सञ्चाय विशेषः १



कार्यान्वयनको अवस्था

- योजना सम्भौताः ५ (उपभोक्ता समिति)
 - ठेक्काको सूचनाः ४ वडा (सूचना प्रकाशन)
 - ठेक्का खोलिएकोः १ वटा (आर्थिक र प्राविधिक मूल्याङ्कन बाँकी)
 - ठेक्का सूचना प्रकाशन बाँकीः ८

शिक्षा शाखा:

- ✓ आ. व. २०८०।८१ को वार्षिक प्रगति प्रतिवेदन तयार, सो को प्रविष्टि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको moest.monitoring.gov.np मा गरेको, साथै Statrus Report तयार गरी शिक्षा विकास तथा समन्वय इकाईमा प्रेषित.

आ. व. २०८०।८१ को भौतिक, वित्तीय प्रगति तालिका

तह/स्रोत	रकम	खर्च	भौतिक प्रगति %	वित्तीय प्रगति %
स्थानीय निःशर्त	२,००,००,०००।-	१,९६,८४,६००।-	९७.४७ %	९४.०३%
प्रदेश	५१,२८,०००।-	४२,५९,७००।-	१००%	९०.४८%
सङ्घ सर्त	२३,८२,००,०००।-	२२,५४,४५,०००।-	९९.३१%	८९.३१%
कुल जम्मा	२६,३३,२८,०००।-	२४,९३,८८,०००।-	९९.९३ %	९४.७१ %

- ✓ पालुङ बहुमुखी क्याम्पसको सहकार्यमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि "विश्वविद्यालयको शिक्षा: आजको आवश्यकता" विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
 - ✓ आ. व. २०८१। द२ का लागि कार्यक्रम कार्ययोजना निर्माण
 - ✓ आ. व. २०८१। द२ को लागि कार्यालय प्रमुखसँग कार्यसम्पादन करार सम्झौता सम्पन्न,
 - ✓ सरस्वती मावि, देउखेल र महाङ्काल आवि, महाङ्कालमा क्रमश माशि, निमाशि शिक्षण सिकाइ अनुदानका गणित, गणित विषयमा शिक्षक नियुक्तिका लागि सिफारिस,



- ✓ महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्य, समन्वयमा थाहा नगरपालिका निर्वाचित भविष्यको थालनी: सुनिश्चित भविष्यको थालनी" क्रियमाला कार्यक्रम सम्बन्धी कार्यक्रम सम्पन्न,
- ✓ राष्ट्रिय किताबखाना (शिक्षक) मा ९६ जना स्थायी र करार शिक्षक, कर्मचारीहरू सङ्ख्या ३१६ जनाको राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा आ.व. २०८०। द१ को सम्पत्ति विवरण प्रविष्टि गरी प्रदेस मुख्य मन्त्री कार्यालयमा प्रेषित,
- ✓ शिक्षा योजना निर्माणका लागि कार्यशाला बैठक सम्पन्न,
- ✓ हेटौडामा प्रदेशबाट आयोजित आ. व. २०८१। द२ कार्यक्रम सम्बन्धी दुई दिने अभिमुखीकरणमा सहभागिता ।
- ✓ हेटौडामा शिक्षा विकास तथा समन्वय इकाईबाट आयोजित आ. व. २०८१। द२ को नीति तथा कार्यक्रमसम्बन्धी दुई दिने अभिमुखीकरणमा सहभागिता ।
- ✓ थाहा-५ वागेश्वरी प्राविमा कार्यालय सहयोगी पद सङ्ख्या १ (एक) मा सिफारिस

स्वास्थ्य शाखा:

१	पूर्ण संस्थागत सुत्केरी कार्यक्रम	पहिलो किस्ता गएको कार्यक्रम भैरहेको
२	गर्भवती सुत्केरी पोषण प्याक वितरण	कार्यक्रम भैरहेको
३	भिडियो एकसरे सहित स्वास्थ्य शिविर औजार सामग्री	एक पटक सम्पन्न
४	अ.न.मि.प्रोत्साहन खर्च	कार्यक्रम भैरहेको
५	रास्ट्रिय भिटामिन ए कार्यक्रम	पहिलो चरण कार्तिक २ र ३
६	नगरिक आरोग्य केन्द्र कर्मचारी तथा सामग्री व्यावस्थापन	औषधि खरिदको प्रक्रिया अगाडी बढेको
७	महिला स्वास्थ्य स्वयसेविका माशिक बैठक भत्ता कार्यक्रम	३ महिना संचालन सम्पन्न
९	विषेशज्ञ तथा मेडिकल अफिसरबाट स्वास्थ्य संस्थामा माशिक, सासहिक, स्वास्थ्य शिविर	२ पटक मात्र संचालन
१३	प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत समुदायमा १देखि १२ वडा अभिभावक शिक्षा कार्यक्रम संचालन	कार्यक्रम भैरहेको
१४	स्त्रीरोगीहरूलाई स्वास्थ्य परिक्षण, क्याम्प संचालन	कार्यक्रम भैरहेको
१५	प्रथामिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसरको सहितको स्वास्थ्यकमी वाट २४ घण्टे सेवा संचालन खर्च	कार्यक्रम भैरहेको
	वार्षिक समिक्षा कार्यक्रम	सम्पन्न
२०	प्रशासक सेवा	कार्यक्रम भैरहेको



२१	औषधि खोप स्वास्थ्य संस्था सम्म व्यबस्थापन तथा गाउघर खोप क्लिनिक संचालन	कार्यक्रम भैरहेको
संघीय शर्तात तर्फ		
२२	स्थानिय तह तर्फ मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा,	कार्यक्रम संचालन भै रहेको
२४	संक्रामक तथा महामारी जन्य रोग निगरानी खानेपानी खाद्य गुणस्तर निगरानी कार्यक्रम संचालन	५ वटा क्रियाकलाप मध्ये २ वटा सम्पन्न
२५	राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम , यातायात खर्च)	२ महिनाको भुक्तानी
२६	आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्बन्धि अभिमुखीकरण	शिक्षक मा स्व.स्व से
२७	आत्महत्या न्यूनीकरण दिवस मनाउने	सम्पन्न
२८	स्थानीय तहको साझेदारीमा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दीगोपना,	समिक्षा योजना निर्माण
२९	पोषण समिक्षा	सम्पन्न
३०	भिटामिन A कार्यक्रम	
३१	स्तनपान ससाह	अगस्ट १-७ सम्पन्न
३२	स्वास्थ्य संस्थाहरुको मासिक बैठक, डाटा भेरिफिकेशन तथा भ्यालीडेसन	कार्यक्रम संचालन भै रहेको
३३	किशोरकिशोरी स्वास्थ्य सेवा	संचालन भइरहेको
३४	Rabies Day	सेप्टेम्बर २८ मा पशु शाखा
३५	डेंगु लगायतका किट जन्य रोगहरु को नियन्त्रण का लागि लाम्खुट्टेको बासस्थान खोजि गरि लार्भा नस्ट गर्ने	विद्यालय नर्स तथा स्वास्थ्यकर्मी बाट
३६	स्थानिय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रम सञ्चालन	संचालन भइरहेको
३७	PNC होम भिजिट कार्यक्रम	संचालन भइरहेको
३८	आमसुरक्षा कार्यक्रम अनुगमन	संचालन भइरहेको

कृषि विकास शाखा:

- कृषक समुहको मासिक बैठक संचालन।
- अनुदानको मलखाद वितरण गरेको।
- सूचना प्रकाशन: बायोटिन कृषि चुन र तरकारी पकेट विकास कार्यक्रमको।
- संघ र प्रदेशमा विभिन्न कार्यक्रमको प्रगति पठाएको।
- कृषि विकास कार्यालयको माग अनुसार बर्षाको समयमा भएको क्षतिको विवरण पठाएको र आ.व. ०८१/८२ मा आवश्यक रासायनिक माखादको विवरण पनि पठाएको।
- स्थानिय डिलरहरुसँग विभिन्न कृषि सामाग्रीहरुको दररेट माग गरिएको।
- विविध सिफारिसहरु गरि पठाएको।

- सूचना प्रकाशन: ५०% अनुदानमा आलुको बिज वृद्धि कार्यक्रमको।
- कृषक समूहको मासिक बैठक संचालन र अनुदानको कार्यक्रममा निवेदन दिनको लागि सुभाव
- बायोटिन कृषि चून र प्लाष्टिक क्लेटको दररेट माग।
- सूचना प्रकाशन: ५०% अनुदानमा मर्लिङ्ग प्लाष्टिक वितरण कार्यक्रम।
- कृषक समूहको मासिक बैठक संचालन।
- आर्थिक विकास समितिद्वारा मिनिटिलरको टेकिनकल स्पेसिफिकेसन र विभिन्न कृषि सामाग्रीहरुको दररेट निर्धारण गरेको।
- विभिन्न मलखाद वितरण डिलरहरुको अनुगमन।
- कृषि विकास कार्यालय लगायतका विभिन्न कार्यालयमा असोज ११ र १२ को भिषण बर्षाले गर्दा कृषि क्षेत्रमा भएको क्षतिको विवरण पठाएको।
- अनुदानको मल वितरण गरेको।

पशु सेवा शाखा:

- नगरपालिका क्षेत्रका विद्यालयहरुमा एक दिवसीय रेबिज विरुद्धको कार्यक्रम सञ्चालन,
- ७५ प्रतिशत अनुदानमा हिउँदे घाँसको बिउ वितरण कार्यक्रम,
- पशु बीमा अनुदान कार्यक्रम सञ्चालन,
- आकस्मिक उपचार तथा खोप सेवा सञ्चालन,
- कुकुर बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रम,
- गाई/भैसी/चौरी /राँगा/भेडा/बाख्ता/च्याङ्गा/कुखुरा पालन प्रवर्द्धन अनुदानको माग संकलन,
- मत्स्य पालन प्रवर्द्धन कार्यक्रमको माग संकलन।

सामाजिक विकास वन तथा वातावरण शाखा:

सामाजिक विकास

- शाखासँग सम्बन्धीत दैनिक प्रशासनिक कामहरु,
- चालु आ.व. को स्वीकृत कार्यक्रम सामुदायिक पुर्वाधार निर्माण सहकार्यका लागि निवेदन संकलन,
- विभिन्न धर्म क्षेत्र सँग सम्बन्धीत पर्वहरु सञ्चालानार्थ आर्थिक सहायता प्रदान गर्नका लागि निवेदन संकलन,
- टोल विकास संस्थालाई तथा संस्थाहरुको नविकरणकालागि पत्राचार तथा सहजीकरण,
- विषयगत समितिहरुको बैठक व्यवस्थापन।

वातावरण तथा विपद् व्यवस्थापन :

- नियमित फोहर व्यवस्थापन।

- खुला ढल नियन्त्रणका लागि बजार क्षेत्रमा नगरप्रहरी परिचालन गरी आधारभूत तथ्याङ्क संकलन र केहि स्थानमा सुधार गरिएको र ढलजन्य फोहरलाई
- दमकल सेवालाई चुस्त दुरुस्त कायम गरी विपदका समयमा २४ घण्टा परिचालन योग्य बनाईएको,
- विपद् व्यवस्थापन अन्तर्गतका कार्यहरु ।

खानेपानी, सूचना प्रविधि, पर्यटन तथा स्थानीय कानून



खानेपानी

- निर्माणाधिन पालुड वृहत खानेपानी आयोजनाकामा एकरूपता ल्याउनको लागि खानेपानी हाउस कनेक्सनको सामानको टेण्डर भई मूल्याङ्कन समेत भएको,
- स्वास्थ्य शाखासंगको समन्वयमा खानेपानी गुणस्तरको विषयमा उपभोक्ता समिति तथा खानेपानी बोर्डका सदस्यलाई दुर्दिने तालिम उपलब्ध गराइएको,
- मधुवा लिफ्टिङ खानेपानी आयोजना थाहा-७ को दायित्व भूक्तानीका थाहानगर खानेपानी व्यवस्थापन बोर्ड मार्फत सहजीकरण,
- २०७८ सालबाट निर्माणाधिन दामगाडे खानेपानी आयोजना विद्युतीकरणको अभावमा सम्पन्न हुन नसकेकोमा सो का लागि नेपाल विद्युत प्राधिकरण पालुडलाई पेशकी उपलब्ध गराई विद्युतीकरण कार्य शुरु गरिएको,
- च्वाइस नेपालको आर्थिक सहयोग तथा थाहा नगरपालिकाको समन्वयमा च्वाइससंग साँझेदारी भइ सम्पन्न भएका ७ वटा खानेपानी आयोजनाका १७ जनालाई २ दिने खानेपानी मर्मतसंभार तालिम दिइएको,
- स्थानीय प्लम्बरहरु सूचीकृत गराई बैठक सम्पन्न गरिएको,
- गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढि/पहिरोबाट २६ वटा खानेपानी आयोजनामा १ करोड ६३ लाख बराबरको क्षाति भएको विवरण तयारी तथा स्थानीय विपद व्यवस्थापन समितिबाट अनुमोदन गरी सार्वजनिक जानकारीमा ल्याइएको,
- विपदबाट क्षति भएका योजनाहरुको पुर्ननिर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासंग समन्वय गरी जिल्ला आयोजना कार्यालय तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागमा अनुरोध गरी पठाइएको,
- प्रदेश सरकार अन्तर्गतको खानेपानी डिभिजन नम्बर १ मकावानपुरसंगको आर्थिक सहयोगमा थाहा नगरपालिकाको WASH Plan बनाउने विषयमा छलफल भएको,
- प्रदेश नीति तथा योजना आयोगले कार्यान्वयन गर्न लागेको एकीकृत पोषणको योजना तर्जुमा कार्यक्रममा WASH प्रतिनीधिको रूपमा सहभागी भएको,
- थाहानगर खानेपानी व्यवस्थापन बोर्ड बैठकहरु सम्पन्न भएको ।

सूचना प्रविधि शाखा:

- नगरपालिकाका विभिन्न शाखाहरूबाट प्राप्त १६ वटा सूचना स्थानीय सञ्चार माध्यमहरु मार्फत प्रकाशन/प्रशारण भई भूक्तानी गरिएको,
- नगर प्रमुखज्यूबाट तोक आदेश भएका सूचना तथा सन्देशहरुको भूक्तानी भएको,



- त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने प्रगतीहरु (स्वतः प्रकाशन)का शाखा तथा बडाहरूलाई विवरण उपलब्ध गराउन अनुरोध गरिएको,
- थाहा नगरपालिकाले पहिलो पटक वार्षिक समीक्षा प्रतिवेदन (पुस्तक) प्रकाशन गरेको,
- सबै बडा कार्यालयहरुमा ई हाजिरी प्रणाली व्यवस्थापन तथा अद्यावधिक कार्य सम्पन्न,
- चित्लाड स्वास्थ्य संस्थाको नयाँ भवनमा इन्टरनेट तथा कम्प्यूटर जडान कार्य सम्पन्न,
- कार्यालय बाट १७० भन्दा माथिको संख्यामा पत्रहरु सम्प्रेशण तथा २०० भन्दा बढीको संख्यामा पत्रहरु यस कार्यालयमा दर्ता,
- सबै कर्मचारीहरुको सम्पत्ति विवरण पोर्टलमा इन्ट्रो गर्ने कार्य सम्पन्न,
- बडा तथा स्वास्थ्य संस्थाहरुमा आइपर्ने आई सि टि समस्याको समाधान गरियो,
- शाखा अन्तर्गतका समन्वय तथा सिफारिसहरु निरन्तर भएको।
- किसान सूचीकरणका लागि बडा कार्यालयहरूलाई तथ्याङ्क संकलक छनोट गरी पठाइदिन अनुरोध गरिएको,
- वित्त आयोगमा पेश गर्नका लागि स्थानीय तहको कार्य सम्पादन सूचकहरुको प्रमाणहरु उपलब्ध गराउन सम्बन्धित शाखाहरूलाई पत्राचार गरिएको,
- शाखाबाट गरिने नियमित पत्राचार, सिफारिस तथा सहभागिता जनाइएको।

पर्यटन:

- पर्यटन प्रबद्धन सम्बन्धी सूचना प्रकाशन/प्रशारण भएको,
- पर्यटन सूचना केन्द्रका लागि सहयोग गर्ने सम्बन्धमा आवश्यक छलफल भई कार्यान्वयनमा अघि बढेको,
- अधिल्लो वर्ष सञ्चालित कार्यक्रमको दार्यित्व भुक्तानी भएको।

स्थानीय कानून:

- स्थानीय राजपत्रहरु जिल्ला समन्वय समितिलाई जानकारीको लागि उपलब्ध गराइएको,
- 'केही स्थानीय कानून संशोधन' भनी हालसम्मका सबै कानूनहरु पुनरावलोकन गर्ने गरी पालिकाको कानूनी सल्लाहकारसंग छलफल भएको।

महिला विकास तथा बालबालिका, अपाइन्ड्रा परिचयपत्र वितरण शाखा:

- बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता,
- नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितीको चौमासिक बैठक कार्यक्रम,
- अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवस कार्यक्रम।

आन्तरिक लेखा परीक्षण शाखा:

क्र.सं.	मुख्य क्रियाकलाप	प्रगति
१.	आन्तरिक लेखा परीक्षण	शाखासंग सम्बन्धीत आन्तरिक लेखा परीक्षण सम्बन्धी कार्य गरेको।



नगर प्रमुखको सचिवलयः

- दैनिक रूपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छलफल तथा भेटघाटका लागि आञ्चलिक सर्वसाधारणलाई सहजीकरण,

नगर उप-प्रमुखको सचिवालय (न्यायिक शाखा):

- थाहा नगरपालिका न्यायिक शाखाले सम्पादन गरेका कार्यहरूः

सि.न	मुदाको किसिम	साउन देखि असोज सम्म		
	मेलमिलाप	अदालत गएका	विचारधिन	जम्मा उजुरी संख्या
१.	जग्गा विवाद	५	—	७
२.	घरयासी विवाद (श्रीमान श्रीमती)	२	—	२
३.	साँध सिमान विवाद	१		१
४.	बाटो भाडा			१
५.	जग्गा रोक्का		२	२
६.	आर्थिक लेनदेन	१	१	२
७.	घरभाडा विवाद	१	—	१
जम्मा		१०	—	२२ (अधिल्लो बाट सरेर आएको १४)

परियोजना अन्तर्गतः

प्रधानमन्त्री रोजगार कार्यक्रमः

- थाहा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रको विस्तृत वार्षिक प्रतिवेदन तयार गरी नगर कार्यपालिका, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय लगायत तालुक निकायमा पेश गरिएको ।
- वार्षिक कार्ययोजना तयार गरी स्वीकृत गराई कार्यान्वयनमा लगाइएको ।
- प्राथमिकतामा परेका सूचीकृत वेरोजगारहरूको सूची सार्वजनिक गरेको ।
- रोजगारी सिर्जनाअन्तर्गत् बार्षिक बजेटको आधारमा कोटा निर्धारण गरी प्राथमिकताको आधारमा रोजगारमा खटाउने बेरोजगारहरूको नामावली बडा कार्यालयहरूलाई पठाइएको ।
- बडा नं. १, ३ र १० मा बेरोजगार व्यक्तिहरूलाई रोजगार आयोजनामा खटाइएको ।
- बडा नं. १ मा भीषण वर्षाका कारण मानिसहरूको घर तथा सार्वजनिक क्षेत्र परिहोको जोखिममा परेकोमा परिहो पन्छाउने कार्यमा बेरोजगार व्यक्तिहरूलाई खटाइएको ।

- युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना अन्तर्गत् आइडिए श्रोतमा खटिने ४० जनाको ५० दिनको व्यवसायिक सीप विकास तालिम र बाँकी ५० दिन रोजगार आयोजनामा खटाउने सम्बन्धमा सम्बन्धित वडा अध्यक्षहरूलाई जानकारी गराइएको ।



सुरक्षित आप्रवासन(सामी) कार्यक्रम

- Pre Survey term २५ जनाको,
- कक्षा संचालन हुने दुई स्थान,
- एउटा विद्यालय र एउटा समुदायमा वित्तीय र मनोसामाजिक परामर्श सञ्चालन,
- मनोसामाजिक केश ८ जना रहेको,
- लाली गुराँस सहकारी र सेफ हाउससंग समन्वय गर्दै कार्य गरिरहेको ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेहूपा)

- थाहा ५ मा मुढा बनाउने तालिम लिएका सहभागीहरु समुहमा फलोअप गरियो ।
- थाहा ३ मा अचार बनाउने स्तरउन्नती तालिम लिएका समुहमा फलोअप गरियो ।
- थाहा ३ मा डल तथा कुसन बनाउने स्तरउन्नती तालिम लिएका सहभागीहरु समुहमा फलोअप कार्यक्रम गरियो ।
- थाहा ५ मा ३ महिनाको सिलाईकटाइ समुहमा फलोअप कार्यक्रम गरियो ।
- थाहा ३ मा अल्लोको कपडा बनाउने दामन भिला लघु उद्यमी समूहमा फलोअप गरियो ।

एम.आइ.एस. सेवा केन्द्र

आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको लाभग्राहीको किसिम, संख्या र भत्ता रकम:

वडा नं.	अन्य जेठ नागरिक भत्ता		जेठ नागरिक भत्ता (दलित)		जेठ नागरिक एकल भिला		विधवा (आर्थिक सहायता)		क वर्ग		ख वर्ग (आर्थिक सहायता)		दलित बालबालिका		जम्मा	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
१	२१९	२६२१३००	६	४८८८०	३३	२६३४०	७१	४०१६६०	५	५९८५०	२१	१३४०६४	१२	१९१५२	३४७	३४७६२४६
२	२८७	३३१७८८०	२४	१९१५२०	४५	३५९१००	७२	५६२२५०	२	२३६४०	२६	१६३७६	३	४८८८	४७९	४७०९७३४
३	२००	२३२६६४०	७	५७८६०	३०	२३६७५०	८४	६७०३२०	३	३५९१०	२०	१२६६८०	१७	२६१३२	३६१	३४८०२८२
४	१४५	१७२८५३३	८	५७४०५	२६	२०८४८०	७२	५६६२४०	४	४३८९०	१८	१०६४००	१४	२२३४४	२८७	२७३५६९२
५	१४२	१६७९९६०	०	०	२२	१७७५६०	४६	३६१७६०	५	५९८५०	११	५७४५६	०	०	२२४	२३३४५८६
६	३३७	३९५५२७६	१९	१५१६२०	३५	२७९३००	६३	५७९८८०	६	७१८२०	३०	१११५२०	८	१२६६८	५०६	५४४२१४८
७	२८३	३३५२०००	१०	७९८००	४५	३५९१००	७१	५६१२६०	१४	१६७५८०	२३	१४६८३२	११	१७५५६	४७७	४६४८१२८
८	२०२	२४०४०००	१५	११४३८०	२६	२१५४६०	४७	३६२४००	५	५९८५०	१४	८९३७६	१५	२३२३६	३२५	३२७६७०२
९	२७७	३२८०७६८	८	६३४८०	५४	४३०९२०	१००	७२००२०	४	४७८८०	१०	६२४४०	२	१४३२४	४६०	४६९१६३२
१०	२३९	२८८१७४८	०	०	३८	३०३२४०	६२	४८८६८०	४	४७८८०	१३	८२९२	४	६३८४	३६०	३६०००२४
११	१६१	१८८३०२७	२	१५९६०	३२	२७५३६०	५९	५७०८२०	५	५१८७०	११	७०२२४	७	१०९५९	२७७	२७८८२२०
१२	१७४	२०६१३२०	८	६३४८०	३०	२३२४००	५७	५५४८६०	६	८३८९०	२६	१६३८६	४	६३८४	३०६	३०६३४५०
जम्मा	२६६२	३१५०३२५२	१०६	८४२१०५	४१६	३३२४०००	७६४	६२८८२४०	६४	८७४११०	२२१	१३९८०९६	१०४	१६५०६७	४३६९	४४२७९८७०

- आ.व. ०८१/०८२ का लागि नविकरण नभएको लाभग्राही संख्या: १०३ जना
- आ.व. ०८१/०८२ का लागि बैंक खाता नखोल्ने नयाँ लाभग्राही संख्या: ९ जना
- आ.व. ०८१/०८२ का लागि बैंक Reject भएको: ७ जना



थाहा नगरपालिका अन्तर्गतका वडाहरूमा भएको व्यक्तिगत घटना दर्ता सम्बन्धी विवरणः

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जन्मा बोयलरी प्रदर्शन, नेपाल २०७३ जन्मा	
	पुरुष	महिला	ते.लि.	जन्मा	पुरुष	महिला			जन्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	
१	१	२		३	८		८	४	३	१	४	१	३	२०
२	९	९		१८	३	५	८	१	१३	१	५	६	२१	४७
३	८	५		१३	४	२	६	३	५	४	१२	१	१	३२
४	४	५		९	४	६	१०	२	९	२	७			३२
५	५	५		१०	३	३	६		५					२१
६	७	८		१५	२	३	५		९	२	४			३१
७	७	७		१४	२	६	८	२	५			१	२	३०
८	५	३		८	६	१	७	१	५			२	७	२३
९	४	६		१०	४	४	८	८	२	२		३	९	२५
१०	४	१		५	२	४	६		४					१५
११	६	४		१०	५	४	९		४			१	६	२४
१२	१०	६		१६	३	५	८	३	११					३८
ज	७०	६१	०	१३१	३८	५१	०	८९	१८	७७	१०	३२	१७	४९
म्मा													०	३३८

वडा कार्यालय अन्तर्गतको प्रगती प्रतिवेदनहरूः

● वडा नम्बर १ (अनु रूपाखेती)

- दैनिक प्रशासनिक कार्य संचालन ।

● वडा नम्बर २ (दिनेश महर्जन)

१. सिफारिस सम्बन्धी

चारकिल्ला सिफारिस	घरबाटो सिफारिस	नाता प्रमाणित	आम्दानी/खर्च प्रमाणित	नागरिकता सिफारिस	नागरिकता प्रतिलिपि सिफारिस	अंग्रेजीमा सिफारिस	नामसारी सिफारिस	विद्युत मिटर सिफारिस	अन्य सिफारिस
२	१	२	२		२	५	३४	०	०

२. पञ्जिकरण सम्बन्धी

जन्मदर्ता	विवाहदर्ता	मृत्यु दर्ता	बसाईसराई	सम्बन्धविच्छेद	जम्मा संख्या
७	३	२	०	०	१२

● ३. राजश्व संकलन सम्बन्धी

सम्पत्ति कर	सिफारिस तथा अन्य	जम्मा रकम	नियमित दाखिला गरे/नगरेको
७,५२८१-	७०,०९६८०	७७,६२७८०	गरेको ।

- दैनिक प्रशासनिक कार्य संचालन ।

● वडा नम्बर ३ (वडा सचिव दुईसा राई)

- दैनिक प्रशासनिक कार्य संचालन ।

● वडा नम्बर ४ (पालसाड लामा)

- दैनिक प्रशासनिक कार्य संचालन ।

● सिफारिस सर्बनिधि

चार किल्ला प्रमाणित	घरबाटो प्रमाणित	नाता प्रमाणित	आठदानी तथा खर्च प्रमाणित	नागरिकता सिफारिस	नागरिकता प्रतिलिपि सिफारिस	अंग्रेजी सिफारिस	नामसारी सिफारिस	विद्युत मिटर सिफारिस	अन्य सिफारिस
५	५	५	२	६	१	२	०	०	५०

२. पञ्जिकरण सर्बनिधि

जन्म दर्ता	मृत्यु दर्ता	विवाह दर्ता	बसाइसराई	सठबन्ध बिच्छेद	जन्मा संख्या
५	३	४	०	१	९३

३. राजस्व संकलन सठबन्धि

सम्पति कर	सिफारिस तथा अन्य	जर्खा रकम	नियमित दाखिला गरे, नगरेको
६०,७७०	५३,२०६	१,१४,२०३	गरेको

- वडा नम्बर ५ (वडा सचिव गुण बहादुर केसी)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ६ (वडा सचिव सुनिल लामिछाने)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ७ (वडा सचिव चन्द्र बहादुर थिङ्ग)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ८ (वडा सचिव लव बहादुर थापा)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ९ (वडा सचिव दिनेश श्रेष्ठ)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १० (वडा सचिव चन्द्र बहादुर ठगुन्ना)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ११ (वडा सचिव मोती रोका क्षेत्री)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १२ (वडा सचिव ओञ्जड बहादुर रोकाया)
 - दैनिक प्रशासनिक कार्य संचालन ।



प्रमुख, प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको विवरणः

- कार्यालय प्रमुख : श्री कृष्ण गिरी ९८५५०१२१११
- प्रवक्ता : श्री हिरेन्द्र कुमार रायमाझी ९८५५०८९३०३
- गुनासो सुन्ने अधिकारी : श्री अनिल लामिछाने ९८५५०७५३४१
- सूचना अधिकारी : श्री सुरजकुमार भुजेल ९८५५०६८६९५

पालिकाको वेभसाइट :

- थाहा नगरपालिका कार्यालय मकानपुरको वेभसाइट : www.thahamun.gov.np
www.tourism.thahamun.gov.np

पालिकाका सूचनाहरु अन्यत्र प्रकाशन भएको विवरणः

पालिकाका अधिकांश परिपत्र र सूचनाहरु पालिकाको वेभसाइट www.thahamun.gov.np मा नियमित प्रकाशन हुने गरेको, साथै प्रकाशित सूचनाहरुलाई पालिका अन्तर्गतिका १२ वटै वडाका सूचना पाटीहरुमा प्रकाशनका लागि उपलब्ध गराई नियमित प्रकाशन भएको । सूचनामा पहुँच विस्तारका लागि सामाजिक सञ्जालहरुको समेत अधिकतम प्रयोग गरिएको ।

पालिकामा परेको सूचना माग सम्बन्धी निवेदनः

आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा सूचना अधिकारी समक्ष कुनै पनि सूचना माग गरी एउटा निवेदन प्राप्त नभएको । मौखिक माग भइ आएकाको अभिलेख कायम नगरी मौखिक नै सूचित गराइएको ।

पालिकाले गरेका सूचना सम्बन्धी थप कामहरुः

- पालिका र वडा तथा वडाबाट पालिका तथा अन्यत्र पत्रव्यवहारका लागि बल्क इमेल तथा वेभ बल्क एसएमएस संचालन गरिएको ।

पालिकाले गरेको कार्यक्रम र सोको प्रतिवेदनः

- पालिकाले आफ्नो वेभसाइटमा नियमित प्रकाशन गर्ने गरेको ।



पालिकाले वर्गीकरण तथा संरक्षण गरेका सूचनाको विवरणः

- यस पालिका अन्तर्गतका सार्वजनिक गर्न मिल्ने र नमिल्ने प्रकृतिका सूचनाहरुको वर्गीकरणका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन ऐश गरिएको ।

नोटः प्रस्तुत विवरण थाहा नगरपालिका, इन्द्रायणी चौर नक्कानपुरको वेबसाइट www.thahamun.gov.np मा समेत पढ्न सकिन्छ ।

पर्यटकीय नगरी 'थाहा' को पर्यटकीय क्षेत्रको जानकारीका लागि वेबसाइट www.tourism.thahamun.gov.np मा हेर्न र पढ्न सक्नुहुनेछ ।